

प्रदेश कृषि व्यवसाय प्रबन्धन अधिदान मापदण्ड, २०७८



प्रदेश सरकार
कृषि मन्त्रालय
प्रदेश नं. १, विरुटनगर

अधिकारी:

१

सचिव
[Signature]

प्रदेश कृषि व्यवसाय प्रबन्धन अनुदान मापदण्ड, २०७८

प्रस्तावना:

प्रदेश कृषि व्यवसाय प्रबन्धन अनुदान ऐन, २०७७ ले कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली, २०७८ को उद्देश्य बमोजिम कृषि विकासका विभिन्न विषयहरूमा प्रदान गरिने अनुदानको वितरणलाई व्यवस्थित र पारदर्शी बनाई प्रभावकारी कार्यान्वयन गर्न बान्धुनिय देखिएकोले प्रदेश कृषि व्यवसाय प्रबन्धन अनुदान ऐन, २०७७ को बफा १८ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो मापदण्ड बनाएको छ ।

परिच्छेद- १

प्रारम्भिक

१. संभित नाम र प्रारम्भ: (१) यस मापदण्डको नाम "प्रदेश कृषि व्यवसाय प्रबन्धन अनुदान मापदण्ड, २०७८" रहेको छ ।

(२) यो मापदण्ड तुरन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसरणले अको अर्थ नलागेमा यस मापदण्डमा:-

(क) "ऐन" भजाले प्रदेश कृषि व्यवसाय प्रबन्धन अनुदान ऐन, २०७७ सम्झनु पर्दछ ।

(ख) "कार्यालय" भजाले प्रदेशका सबै मन्त्रालय भातहतका कार्यालयलाई सम्झनु पर्दछ ।

(ग) "कृषि कर्जा" भजाले नेपाल राष्ट्र बैंकको निवेशन बमोजिम इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा कर्जा प्रदान गर्ने गरी सोही वर्गमा वर्गिकरण गरेको कर्जा सम्झनु पर्दछ ।

(घ) "जिल्लास्तर छनोट समिति" भजाले नियमावलीको नियम ९ बमोजिम गठित समिति सम्झनु पर्दछ ।

(इ) "नियमावली" भजाले प्रदेश कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली, २०७८ सम्झनु पर्दछ ।

(च) "प्रदेशस्तर छनोट समिति" भजाले नियमावलीको नियम ११ बमोजिम गठित समिति सम्झनु पर्दछ ।

(च्छ) "प्रोत्साहन अनुदान" भजाले मापदण्डमा उल्लेख गरिएको क्षेत्रफल वा परिमाणमा कृषि तथा पशुपन्थीजन्य उपज उत्पादन गरे बापत पाउने नगद अनुदान सम्झनु पर्दछ ।

(ज) "मन्त्रालय" भजाले कृषि मन्त्रालय सम्झनु पर्दछ ।

परिच्छेद- २

कृषि सेवा तर्फका कार्यक्रमहरूको मापदण्ड

३. कृषि सेवा तर्फका कार्यक्रमहरूको मापदण्ड देहाय बमोजिम हुनेछ ।

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
१	प्रोटेक्टेड हर्टिकल्चर प्रबन्धन तथा प्रविधि विस्तार	<ul style="list-style-type: none"> प्रोटेक्टेड हर्टिकल्चर प्रविधि भन्नाले हाइटेक ग्रिन हाउस, नेचुरल्टी भेण्टीलेटेड ग्रिनहाउस, एस्ट्रीनेट हाउस, प्लाष्टिक घर (जि.आइ.पाइप वा चौसको) मा सुधम सिचाइ पूर्वाधार तथा प्लाष्टिक मल्बिङ (छापो) प्रयोग गरी उच्च मुल्यायुक्त विशेष गरी तरकारी, मसलाचाली तथा अन्य बाली र सो का बेन्ना उत्पादन प्रविधिलाई सम्झनु पर्दछ । प्लाष्टिक टनेल/घर भन्नाले जि.आइ. पाइप वा चौस र सिलपोलिन वा UV प्लाष्टिक प्रयोग गरी बनाएको घर वा टनेललाई सम्झनु पर्दछ । 	<ul style="list-style-type: none"> प्रोटेक्टेड हर्टिकल्चर सम्बद्ध संरचना निर्माणमा कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिने छ ।

अधिकारी

४

लकड़ा

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम आवश्यक मापदण्ड	आर्थिक मापदण्ड
		<ul style="list-style-type: none"> • हाइटेक ग्रीन हाउस भैंसाले भैंसाले व्यवस्थापनको अतिरिक्त व्यवस्था सहित कृषि जगतमा किरण अवरोधक पोलिथिन (UV Stabilized Polythylene film) र जाली (UV Stabilized thermal net) सँगै एयि नेट वा इन्सेक्ट नेट (Agri Net or Insect Net) को आवरण Galvanized Iron वा Aluminium Locking Profile बाट निर्मित घरलाई समझनु पर्दछ । • नेचुरलली भेण्टीलेटेड ग्रीन हाउस भैंसाले तापकम नियन्त्रणको अतिरिक्त व्यवस्था नमई टप तथा साइड भेण्टीलेशनका माध्यमबाट तापकम व्यवस्थापन सहितको परावैजनी किरण पोलिथिन (U.V.Stabilized Polyethylene film) र जाली (U.V.Stabilized Thermal Net) को आवरण र Galvanized Iron वा Aluminium Locking profile बाट निर्मित घरलाई समझनु पर्दछ । • एयिनेट हाउस भैंसाले फलयाट टप भई चालिस मैसको टप एयिनेट, एल्मुनियम शेड तथा किष्टल साइड नेटको आवरण र Galvanized Iron Aluminium Locking profile बाट निर्मित घरलाई समझनु पर्दछ । • ग्रीन हाउस भैंसाले हाइटेक ग्रीन हाउस, नेचुरलली भेण्टीलेटेड ग्रीन हाउस तथा एयिनेट हाउस समझनु पर्दछ । • ग्रीन हाउस र प्लाष्टिक घर निर्माण गरी उच्च मूल्यवृक्ष तरकारी उत्पादन गर्नका लागि छूनोट भएका जावेदकहरू लाई तपसिल मध्ये कुनै एक कार्यका लागि अनुदान उपलब्ध गराइनेछ । ➢ चौसको प्लाष्टिक घर निर्माण न्यूनतम १५०० वर्ग मिटर ➢ जि.आइ.पाइपको प्लाष्टिक घर निर्माण न्यूनतम १५०० वर्ग मिटर ➢ एयी नेट हाउस न्यूनतम ३९५६ वर्ग मिटर ➢ नेचुरलली भेण्टीलेटेड ग्रीनहाउस निर्माण न्यूनतम १००८ वर्ग मिटर ➢ हाइटेक ग्रीन हाउस निर्माण न्यूनतम ५६० वर्ग मिटर 	
२	चिया खेती प्रबढ्दन तथा चिया प्रशोधन र बजारिकरण सहयोग	<ul style="list-style-type: none"> • चिया खेती विस्तारको लागि कम्पनीहरूको हकमा न्यूनतम ५० हेक्टर जग्गा हुनु पर्नेछ । साना कृषक तथा सहकारीको हकमा कम्तिमा १० हेक्टर जग्गामा चिया खेती विस्तार गर्नु पर्नेछ । • प्रशोधन कार्यका लागि हरियो पतीको उत्पादन शुरु भएको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> • चिया खेतीको लेव्र विस्तार, प्रशोधन, यान्त्रिकरण, प्राहारिक प्रमाणीकरण, आण्डिङ, प्याकेजिङ र बजारिकरणका लागि कुल लागतको अधिकतम ७५%

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक स्थानहरूमा प्रविधिक मापदण्ड	आर्थिक मापदण्ड
१		<ul style="list-style-type: none"> प्राइवेट प्रमुखीकृति, बृहपिंड, प्याकेजिङ र चन्द्रारिकरणका लिए प्रयोगप्रेति कार्य शुरू भएको हुनु पर्नेछ । 	सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२	व्यावसायिक किंवी सेवी	<ul style="list-style-type: none"> सम्म त्रितीय विभागीय १२०० मिटर देखि २४०० मिटर उचाई सम्मका ढोकामा कमितमा १० रोपनी ढोकामा किंवी रोपणका लागि अनुदान उपलब्ध हुनेछ । 	<ul style="list-style-type: none"> व्यावसायिक किंवी सेवीको ढोका विस्तार, उन्नत जातको विरुद्ध खरिद, मात्र व्यवस्थापन, सिचाइ व्यवस्थापन, यान्त्रिकरण, प्रशोधन, भण्डारणका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
३	व्यावसायिक फलफुल बर्गेचा स्थापना सहयोग	<p>ताप्लेजुङ, पौच्यर, इलाम, ओखलढुङ्गा खोटाह, भोजपुर, संसुवासभा, तेहथुम धनकुटा, सोलुखुम्बु उदयपुर जिल्लाहरूका लागि</p> <ul style="list-style-type: none"> सुन्तलाजात फलफुल, आपै, लिची, एमोकाडो, स्पाउ, किंबीका लागि न्यूनतम ५ रोपनी केरा, स्ट्रबेरी, ड्रयागन फ्रुटका लागि न्यूनतम ३ रोपनी र प्रदेशमा सम्भाव्य अन्य फलफुलहरू न्यूनतम ३ रोपनी <p>झापा, मोरङ सुनसरी, उदयपुरका लागि</p> <ul style="list-style-type: none"> आपै, लिची, सुन्तलाजात फलफुल, सुपारी, न्यूनतम १५ कट्ठा कागती, भेवा, केरा, ड्रयागन फ्रुट न्यूनतम १० कट्ठा भुईकटहर, स्ट्रबेरी र प्रदेशमा सम्भाव्य अन्य फलफुलहरू न्यूनतम ५ कट्ठा 	<ul style="list-style-type: none"> व्यावसायिक फलफुलको ढोका विस्तारका लागि उन्नत जातको विरुद्ध खरिद, मात्र व्यवस्थापन, सिचाइ व्यवस्थापन, यान्त्रिकरण, प्रशोधन, भण्डारणका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
४	नमूना कृषि फार्म स्थापना तथा सञ्चालन	<p>विभिन्न फलफुल, तरकारी, औद्योगिक तथा मसलाजन्य बालीहरूको तोकिएको ढोकामा नमूना कृषि फार्म स्थापना गर्न सकिनेछ ।</p> <p>तरकारी बाली: बेमौसमी उत्पादनकाका लागि हाईटेक नसरी, गीन हाउस वा नेट हाउस, थोपा सिचाइ सहितको प्लाटिक घर भित्र व्यावसायिक तरकारी उत्पादन सम्बद्ध पूर्वाधार निर्माण गर्नु पर्नेछ ।</p> <ul style="list-style-type: none"> मौसमी तरकारीको हकमा कमितमा ३ हेक्टरमा तरकारी उत्पादन सम्बद्ध पूर्वाधार, यन्त्र उपकरण खरिद, नवीन प्रविधि अवलम्बन मार्फत तरकारी सेवी 	<p>नमूना कृषि फार्म स्थापना तथा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, सिचाइ व्यवस्थापन, यान्त्रिकरण आदिमा लागतको अधिकतम ७५% अनुदान उपलब्ध गराउन सकिनेछ ।</p>

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
		<p>गर्नु परेद्दै ।</p> <p>फलफूल बालीहरु: पहाडमा कम्तिमा १० राष्ट्रीयताहरूमा २० कट्टा घेवफलमा निम्न प्राथमिकता प्राप्त फलफूल बाली तराई-आँप, केरा, लिची, मेवा, स्ट्रबेरी, कागती, ड्रागनफ्रूट, भुइँकटहर</p> <p>पहाडः कागती, सुन्तला, लिची, किबी, एमोकाहो, ओखर, स्पाउ र स्ट्रबेरी</p> <p>उच्च धनत्व फलफूल खेती: पहाडमा कम्तिमा १० रोपनी र तराईमा २० कट्टा</p> <p>व्यावसायिक बाली: कम्तिमा १० रोपनी वा १५ कट्टा जमिनमा अलैची, चिया, अदुचा, बेसार, सुपारी उत्पादन र प्रशोधन</p> <p>च्याउ उत्पादन: कम्तिमा आर्थिक ५०० के.जी. कन्यो वा गोब्रे च्याउको वित्र प्रयोग गरी च्याउ उत्पादन वा कम्तिमा १००० मुडामा सिताके च्याउ वित्रको प्रयोग गरी सिफारिस प्रविधि अनुसार च्याउ उत्पादन ।</p> <p>मौरीपालन: कम्तिमा १०० बटा आधुनिक मौरी धारको प्रयोग गरी सिफारिस प्रविधि अनुसार मौरीपालन गरी मह उत्पादन, प्रशोधन र बजारिकरण ।</p> <p>अन्य बाली तथा बस्तुहरु: तरकारी बालीको वित्र उत्पादन, पुण्य उत्पादन, मरिच लगायत भौगोलिक र प्राविधिक दृष्टीकोणले नेपाल कृषि अनुसन्धान परिषद मातहतका अनुसन्धान केन्द्रहरूले उपयुक्त ठहर गरेका बाली व्यावसायिक रूपमा पहाडमा न्यूनतम ५ रोपनी र तराईमा २० कट्टा भन्दा बढी जमिनमा लगाउन दिगो व्यवस्थापन सहितको लागत अनुमान तथा आम्शानी सुलेका बाली उत्पादन, प्रशोधन र बजारिकरणका कार्यहरु ।</p>	
६	रस्टिक स्टोर निर्माण	<ul style="list-style-type: none"> सकिय रूपमा गुणस्तरीय वित्र आलु उत्पादन कार्य थालनी भएका सहकारी संस्था/समूह/निजी उद्यमीहरूले यो कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । निर्माण कार्य तथा सोको सञ्चालन सम्बन्धी प्रक्रिया कृषि ज्ञान केन्द्रले सहकारी संस्था/समूहहरू सँग समझौता गरी तय गरिनेछ । रस्टिक स्टोर निर्माणका लागि रुख मुनी, उत्तर मोहडा, सेपिलो स्थान भएको जग्गाको छानोट गर्नु परेद्दै । गाहो निर्माण गार्दा सिमेन्ट जोडाईले तापक्रम बहन मढात पुऱ्याउने भएकोले ईटा वा डुडालाई माटोको जोडाईमा गाहो लगाउनु पर्दछ । हावाको सञ्चार (भेण्टिलेशन) को सागि भई सतहमा 	<ul style="list-style-type: none"> रस्टिक स्टोर निर्माण लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक त्यन्तम प्राविधिक मापदण्ड	अधिक मापदण्ड
		<p>२/३ स्टोरको किटको भेण्टलेशन इयालहरु राखी मुख्य बन्द गर्नु पर्दछ । यसे गरी स्टोरको भित्ताको मायिल्लो भागमा पनि १x१ किटको भेण्टलेशन इयालहरु राखी तारको जालीले बन्द गर्नु पर्दछ ।</p> <ul style="list-style-type: none"> स्टोरको लम्बाई बढी र चौडाई कम हुनुपर्दछ । स्टोरको गाहो सगैसैरे आलुराखे काटको तरला (न्याक) बनाउनेर चीधमा बाटो राख्नु पर्दछ । हरेक तरला ५ ईन्च देखि १ फिटको फरकमा राख्नु पर्दछ । हरेक तरलामा आलुको ३/४ दाना भन्दा उचाई नवाई आलु राख्नुपर्दछ । तरलाको चौडाई २ फिट, महिराई ६ ईन्च र लम्बाई आवश्यकता अनुसार बनाउनु पर्दछ । आलु राख्ना हरेक दानामा मध्युरो प्रकाश पुग्नु आवश्यक हुन्छ । ६.५ फिट लामो तरलामा अधिकतम १०० किलो आलु राख्नु पर्दै । स्टोर घरको छाना कच्ची हुनु पर्दछ । यदि जस्ताको प्रयोग गरिएमा मायिलाट भुमि, खर, छबाली राख्नु पर्दछ र जस्ता प्रयोग गर्दा छानाचाट हावाको सवार नहुने भएको हुनाले भेण्टलेशन इयालको संख्या बढाउनु पर्दछ । रसिटक स्टोरको क्षमता जर्माको उपलब्धता, भण्डारण गर्ने वितको परिमाणको आधारमा संख्यात्तरमा नै तय गर्नु पर्दै । 	
५	व्यावसायिक कफी सेती	<ul style="list-style-type: none"> समुद्र सतह भन्दा ८०० मिटरको उचाईमा रहेको न्यन्तम १० रोपनीको ब्लस्टर हुनु पर्नेछ । छाहारी व्यवस्थापन कार्य विरुद्ध रोपण गर्नु अगार्व पुरा गरिसकेको हुनु पर्नेछ । विहावा रोपदा बगैचाको रेसाइन अनिवार्य रूपमा गर्नु पर्नेछ र प्राविधिक मापदण्ड अनुसार विहावा रोप्नु पर्नेछ । 	<ul style="list-style-type: none"> कफि दोब विस्तारका लागि विरुद्ध खरिद, छाहारी व्यवस्थापन, सिचाइ व्यवस्थापन, यान्त्रिकरण र कफी प्रशोधन आदिमा अधिकतम ७५% अनुदान उपलब्ध गराउन भकिनेछ ।
६	वित्र विजन आत्मनिर्भर कार्यक्रम	<p>देहायका वित्र उत्पादक कृपक भम्ह, निजी वित्र उत्पादक उघमी र सहकारी संस्थाहरूलाई सहभागी गराउन सकिनेछ ।</p> <ul style="list-style-type: none"> वित्र भण्डारण गर्न सक्ने क्षमता भएका वित्र उत्पादन दोब्रमा नेपाल सरकारले तोकेको पृष्ठकता दुरी कायम गर्न सकिने सम्भावना भएका उत्पादनका साधन प्रयोग गर्ने सक्ने क्षमता भएका 	<p>मूल वित्र खरिद, वित्र प्रशोधन, परीक्षण, भण्डारण, व्याकेजिङ तथा विक्री सम्बन्धी पूर्वाधार र यान्त्रिकरणमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।</p>

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम् प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
		<ul style="list-style-type: none"> बिउ उत्पादन कार्यमा सहयोगी भएको भएको बिउ उत्पादन सम्बन्धी तैरिका प्रोत्साहन तथा अनुभवी पहाडमा न्यूनतम ८ हेक्टर, भौतिक प्रौद्योगिक सञ्चालन गर्ने सबैले संघीय सरकारले तोकेका बिउ उत्पादन, प्रशोधन, परीक्षण, भण्डारण, प्याकेजिङ तथा विक्री सम्बन्धी अन्य मापदण्डहरू पालना गर्ने सबैले हुनु पर्नेछ । 	
९	सामुदायिक कृषि यान्विकरण सेवा केन्द्र (Custom Hiring Centre) स्थापना तथा सञ्चालन	<ul style="list-style-type: none"> ३ देखि ५ कडा द्वेषफल भएको जर्गा व्यवस्था हुनु पर्नेछ । केन्द्र (Custom Hiring Centre) स्थापना पछि कृषिकाहरूलाई भाडामा कृषि यन्त्र उपकरण उपलब्ध गराउन्दा सहुलियत दरमा उपलब्ध गराउनु पर्नेछ । सेवा केन्द्र सञ्चालन पढाति सहितको प्राविधिक संहिता (Technical Code of conduct) अनिवार्य रूपमा तयार गरी लागू गर्नु पर्नेछ । भाडा निर्धारणका लागि अनुदानयाही संस्था/फर्म/कम्पनी, कृषि ज्ञान केन्द्रको प्रतिनिधि, स्थानीय तहको प्रतिनिधि, विषय विशेषज्ञ र स्थानीय सेवायाही कृषकको प्रतिनिधित्व हुने गरी ५ सदस्य सामुदायिक कृषि यान्विकरण सेवा भाडा निर्धारण समिति गठन गर्नु पर्नेछ । 	<ul style="list-style-type: none"> सामुदायिक कृषि यान्विकरण सेवा केन्द्रका लागि टहरो निर्माण तथा आवश्यक मेशिनरी यन्त्र उपकरणहरू खरिदमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिने छ ।
१०	मौरी ओत केन्द्र स्थापना	<ul style="list-style-type: none"> न्यूनतम २५० आधुनिक मौरी गोला धार भई मौरी गोला व्यवस्थापन तालिम लिएको र व्यवस्थापन गर्ने सबैले हुनु पर्नेछ । न्यूनतम १५ दिनको मौरी धार तथा उपकरण तालिमको पाठ्यक्रममा उल्लेख भए अनुसारको तालिम लिई मौरी धार उत्पादन गरेको । रानी मौरी उत्पादनको लागि न्यूनतम २१ कार्य दिनको रानी मौरी उत्पादन सम्बन्धी तालिम लिई उत्पादन गरेको हुनु पर्नेछ । आधार चाका निर्माणको लागि सञ्चालकले आधार चाका निर्माण सम्बन्धी न्यूनतम ३ दिने तालिम लिई निर्माण गरि रहेको हुनु पर्नेछ । न्यूनतम ३ वर्ष मौरीयालन र मौरीजन्य उप-उत्पादनमा अनुभव भएको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> मौरी ओत केन्द्र स्थापना सम्बद्ध भौतिक पूर्वाधार, मौरी धार र यान्विकरण सम्बन्धमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
११	च्याउ बिउ ओत केन्द्र स्थापना	<ul style="list-style-type: none"> दैनिक न्यूनतम २०० किलोग्राम बिउ उत्पादन गर्ने क्षमता हुनु पर्नेछ । न्यूनतम २ वर्ष च्याउ तथा च्याउ जन्य उत्पादनमा अनुभव भएको हुनु पर्नेछ । च्याउ बिउ उत्पादन सम्बन्धी प्राविधिक ज्ञान तथा 	<ul style="list-style-type: none"> च्याउ ओत केन्द्र स्थापना सम्बद्ध भौतिक पूर्वाधार र यान्विकरण सम्बद्ध कार्यका लागि अधिकतम ७५% सम्म अनुदान उपलब्ध

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम प्राविधिक सम्पदण्ड	आर्थिक मापदण्ड
३३	चकलाबन्दी खेती प्रबद्धन	<p>तालिम प्राप्त गरी उत्पादनीयामन्तरालाई हुनु पर्नेछ ।</p> <ul style="list-style-type: none"> न्यूनतम ५० हेक्टर जमिनमा चकलाबन्दी गर्नु पर्नेछ । चकलाबन्दी भित्र आधुनिक प्रविधि तथा यन्त्र उपकरणको उपयोगलाई बढावा दिन प्लाट सार्वज न्यूनतम ५ कष्टा हुनु पर्नेछ । कृषक समूह, कृषि सहकारी, निजी कम्पनी तथा किसानबाट चकलाबन्दी खेती प्रबद्धनका लागि लिखित रूपमा चकलाबन्दीका शर्त तथा प्रक्रियाको चारेमा सामुहिक सहमति भएको हुनु पर्नेछ । चकलाबन्दी खेती कार्यान्वयनलाई संस्थागत रूप दिन कार्यान्वयन समिति/उपसमिति गठन भएको हुनु पर्नेछ । चकलाबन्दी खेतीमा यस कार्यक्रम मार्फत सहयोग प्राप्त गर्न कम्तिमा १५ वर्ष सम्म सामुहिक खेती गर्ने प्रतिवर्ष तथा करारनामा हुनु पर्नेछ । चकलाबन्दी खेतीमा Economy of scale, कृषि सामाजी आपूर्ति सहजता तथा बजारिकरण सहजीकरणका लागि एके किसिमको बाली वा जात लगाउनु पर्नेछ । चकलाबन्दी खेतीमा Land Laser leveler खरिदमा अनुदान प्राप्त गर्नेहरु लाई जग्गा सम्याउनका लागि प्रोत्साहन सहयोग उपलब्ध हुने छैन । 	<p>मराउन सकिनेछ ।</p> <ul style="list-style-type: none"> चकलाबन्दी खेतीका लागि आवश्यक मेसिनरी यन्त्र उपकरण खरिद, भण्डार गृह निर्माण, प्रशोधन केन्द्र निर्माण, प्रति ३ हेक्टरका लागि एउटा भूभिगत सिंचाइ संरचना निर्माण, सतह सिंचाइ पूर्वाधार निर्माण आदि कार्यका लागि अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ । चकलाबन्दी खेतीका लागि जग्गा सम्याउनका लागि प्रोत्साहन सहयोग निम्नानुसार हुनेछ । Land Laser leveller प्रयोग गरी जमिन सम्याउनेको हकमा प्रति हेक्टर पर्नु हजार रुपैया सम्म प्लाटको आकार कम्तिमा २ कष्टा हुने गरी Land Laser leveler बाहेक अन्य यन्त्र प्रयोग गरी जमिन सम्याउनेको हकमा प्रति हेक्टर दश हजार रुपैया सम्म
१३	अलैची सुकाउने सुधारिएको भट्ठी निर्माण सहयोग	<ul style="list-style-type: none"> सुधारिएको भट्ठी निर्माण गर्दा ५० के.जी. को १० एम.एम. को रड, ५० के.जी. स्ट्रीप्स तथा २४० के.जी. देखि २४५ के.जी. को ढायर अनिवार्य रूपमा समावेश भएको हुनु पर्नेछ । सुधारिएको भट्ठी निर्माण गर्दा न्यूनतम २० रोपनी उत्पादनशील अलैची बर्गेचा चराचर एउटा सुधारिएको भट्ठी निर्माण गर्न सहयोग उपलब्ध गराउन सकिनेछ । 	<ul style="list-style-type: none"> सुधारिएको भट्ठी निर्माण सम्बद्ध निर्माण सामाजी खरिद, दुखानी र जडानमा लाई कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
१४	मैके उत्पादकत्व अभिवृद्धि कार्यक्रम	<ul style="list-style-type: none"> स्थानीय लहको समेत सहभागिता तथा सम्बन्धमा जिल्लास्तर अनुदानघाही छनोट समितिबाट मैके बासी सम्भावना भएको तर उल्लत वित्रको प्रयोग कम भएको 	<ul style="list-style-type: none"> मैके उत्पादकत्व अभिवृद्धिका लागि प्रति हेक्टर २५ के.जी. मैकेको वित्र खरिद,

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक स्थानिक प्रविधिक मापदण्ड	आर्थिक मापदण्ड
		<p>स्थानीय तह तथा जिल्लास्तरमा एक स्थानीय तहमा ५० हेक्टर छेवफलमा भएको खेती गर्न सकिने गरी कलाईर छुनोट गर्नु पर्नेछ ।</p> <ul style="list-style-type: none"> एक स्थानीय तहमा निरन्तर ३ वर्षसम्म सञ्चालन गर्न सकिनेछ तर प्रत्येक वर्ष फरक फरक किसान छुनोट गर्नु पर्नेछ । प्रति कलाईर ३ बटा स्थलगत घुम्ति तालिम सञ्चालन गर्न सकिने र सो तालिमको व्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्ने कार्यालयको आफ्नै बजेटबाट गर्नु पर्नेछ । यस अन्तर्गत नयौ उन्मोचित तथा विकसित जातको जातीय परीक्षण, उन्नत प्रविधि प्रदर्शन तथा ज्याव प्लान्टर र नविनतम मैशिनरीबाट भैंके रोप्ने प्रविधि प्रदर्शन याइङ्गमा कमितमा ५ रोपनीमा सञ्चालन गर्नु पर्नेछ । प्रति कलाईर ३ बटा प्रदर्शन गर्न सकिनेछ । यो प्रदर्शन सम्बन्धित कार्यालय आफैले व्यवस्थापन गर्नु पर्नेछ । <p>प्याकेजिङ र सेवतिह गरेको बित्र भाव प्रयोग गर्नु पर्नेछ ।</p> 	<p>भैंके रोप्न जम्मा तथागी गर्ने, रोप्ने, गोडने, छोडाउने, भैंके पिस्ने जस्ता मैशीनरी यन्त्र उपकरण सामाचीमा लाग्ने खर्च र स्थानीय दर रेट अनुसार उन्नत बित्र दुवानीमा लाग्ने रकम आदिमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।</p>
१५	रैथाने बाली उत्पादन प्रवर्द्धन	<ul style="list-style-type: none"> कार्यक्रम सञ्चालनका लागि स्थानीय तहको समन्वयमा जिल्लास्तर अनुदानयाही छुनोट समितिबाट रैथाने बालीको उत्पादन तथा बजारिकरण सम्भावना भएका स्थानीय तह या बडाहरू कमितमा एक स्थानीय तहमा ३० रोपनी छेवफलमा रैथाने बाली उत्पादन प्रवर्द्धन गर्न सकिने गरी कलाईर हुनु पर्नेछ । कलाईर सदस्यहरूमा प्रति कुणकको हकमा कमितमा ३ रोपनी रोपनीमा रैथाने बालीको खेती गर्नु पर्नेछ । प्रति कलाईर एउटा स्थलगत तालिम सञ्चालन गर्न सकिनेछ र सो तालिमको व्यवस्था कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयको आफ्नै बजेटबाट गर्नु पर्नेछ । 	<ul style="list-style-type: none"> रैथाने बालीका स्थानीय तथा उन्नत जातका बित्र खरिद मूल्यमा १०० प्रतिशत र प्रति कलाईर सामूहिक रूपमा सञ्चालन हुने गरी एउटा रैथाने बाली चुट्टे मैशीन खरिद, रैथाने बालीको प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र परिकार विविधिकरणका लागि अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
१६	हुलाकी राजमार्ग/मुख्य राजमार्ग लक्षित ताजा तरकारी उत्पादन	<ul style="list-style-type: none"> तरकारी बालीमा पेटेट, डलक, जोन तथा सुपर जोन विकास कार्यक्रम सञ्चालन भएको स्थानीय तह तथा बडा बाहेकका छेवमा मात्र यो कार्यक्रम सञ्चालन गर्नु पर्नेछ । कुन कुन स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने भनी जिल्लास्तर छुनोट समितिबाट स्थानीय तह छुनोट 	<ul style="list-style-type: none"> उत्पादन सामाची महयोग (बित्र, बेर्ना, विषादी, सूइम तथा झोल मल कृषि चून लगायत) कृषि औजार उपकरण खरिद साना सिंचाइ पूर्वाधारहरू (भूमिगत

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम् प्राविधिक मापदण्ड	अधिक सापेक्ष
		<p>गरेपशाल ती स्थानीय संस्थानको कृपक समूह, सहकारी, फर्म तथा संस्थाहरु द्वारा गरी सूचना प्रकाशन गर्नु पर्नेछ ।</p> <ul style="list-style-type: none"> • यस कार्यक्रममा उल्लिखित प्रदर्शन (तराईमा ५ कट्टा तथा पहाडमा २ रोपनीमा) सम्बन्धित कार्यालय आफैले व्यवस्थापन गर्नु पर्नेछ । • स्वतंत्र घुम्ती तालिम र प्रविधि प्रसारको काम सम्बन्धित कार्यालय आफैले व्यवस्थापन गर्नु पर्नेछ । 	<p>सिचाइ पाईप कुलो निर्माण, नविनतम प्रविधिमा आधारित सिचाइ व्यवस्थापन र वजारिकरणमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।</p>
१७	युवा लक्षित कृषि विकास	<p>यो कार्यक्रममा कृषि व्यवसायमा संलग्न हुन चाहने स्थानीय युवा युवतीलाई व्यावसायिक तरकारी, च्याउ र मह उत्पादन कार्यमा लक्षित हुनेछ ।</p> <ul style="list-style-type: none"> • तरकारी उत्पादन कार्यक्रम: हिमाली/पहाडी झेत्रमा न्यूनतम ५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नु पर्नेछ वा कम्तिमा २ बटा थोपा सिचाइ सहितको प्लास्टिक टेनेल निर्माण गर्नु पर्नेछ । तराई झेत्रमा कम्तिमा १० कट्टा झेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नु पर्नेछ । • च्याउ उत्पादन कार्यक्रम: कन्ये च्याउ तथा Milky White च्याउको हकमा कम्तिमा दुईबटा १४ फिट चौडाई र २२ फिट लम्बाईका टहरामा च्याउ खेती गर्नु पर्नेछ । • सिताके च्याउ - ३ देखि ८ ईन्च व्यास भएका १ मिटर लम्बाईका कम्तिमा ७५ बटा मुढामा खेती गर्नु पर्नेछ । • गोब्रे च्याउ - २००० के.जी. कम्पोट तयार तथा प्रयोग भएको हुनुपर्ने र २ बटा १४ फिट चौडाई र २२ फिट लम्बाईका टहरामा च्याउ खेती गर्नु पर्नेछ । • मौरी पालन कार्यक्रम: न्यूनतम २० बटा धार मौरी पालन गर्नु पर्नेछ वा २० धार मौरी थप गर्नु पर्नेछ । 	<ul style="list-style-type: none"> • उत्पादन सम्बद्ध पूर्वाधार, वित्र विहार, मौरी धार गोला र अन्य आवश्यक उत्पादन सामारीहरु, यन्त्र उपकरण, सिचाइ पूर्वाधार निर्माण र व्यवस्थापनमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
१८	वित्र उत्पादन, प्रशोधन, भण्डारण गृह निर्माण तथा वित्र दुवानी साधनमा सहयोग	<ul style="list-style-type: none"> • गुणस्तरीय वित्र वार्षिक उत्पादन परिमाण कम्तिमा २०० मे.टन हुनु पर्नेछ । उत्पादित वित्रको स्तर प्रमाणित/लेवल लगाएको वित्र हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> • वित्र प्रशोधन तथा भण्डारणमा उपयोग हुने मैशिनरी, भण्डारण, प्रशोधन पूर्वाधार निर्माणमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ । • वित्र दुवानी साधन स्विरिदमा अधिकतम ५०% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतमा प्रयोगिक सम्पदाङ्क	आर्थिक मापदण्ड
१९	प्राइवेट मल उत्पादन/भकारो सुधार/भर्मि कम्पोट बेड निर्माण सहयोग	<ul style="list-style-type: none"> तरकारी तथा व्यावसायिक खेती चिया, जदुवा आदि खेतीको व्यापकता, प्राइवेट खेतीको सम्भावना, भर्मि कम्पोटको प्रयोगको सम्भावना अनुसार कम्तिमा २० वर्षा कृषकहरु एक कलस्टरमा पर्ने गरी सञ्चालन गर्नु पर्नेछ । स्थानीय तहसीलको समन्वयमा जिल्लास्तर अनुदानशाही छनोट समितिबाट कलस्टर छनोट गरी छनोट भएका कलस्टरमा सञ्चालन प्रकाशन गर्नु पर्नेछ । भकारो सुधार, भर्मि कम्पोट बेड र भर्मि बेडको छाना निर्माण गर्दा र आवश्यक पर्ने गड्घीला खरिदमा देहाय बमोजिमको मापदण्ड हुनु पर्नेछ । भकारो सुधारः भकारोको आकार ३ फिट x १५ फिट, २x२x१५ घन फिटको मुख संकलन स्थान भर्मि कम्पोट बेडको आकार – लम्बाई ३ मिटर चौडाई १ मिटर गहिराई १ मिटरका २ बटा संगै जेडिएका भर्मि कम्पोट बेडको छानाको आकार – लम्बाई ३.६ मिटर चौडाई १.६ मिटरको (छानाको लागि निर्माण सामारी स्थानीय थोत साधनको प्रयोग गर्न सकिने) गड्घीला खरिद संस्था – १००० बटा 	<ul style="list-style-type: none"> गाउँ बस्तुको भकारो सुधार वा भर्मि कम्पोट बेड निर्माण गरी गड्घीला पालन गर्नेहरु भकारो सुधार वा भर्मि कम्पोट बेड निर्माणमा साब्दने खर्चको अधिकतम ७५% सम्म रकम अनुदान उपलब्ध गराउन सकिनेछ ।
२०	प्राइवेट कृषि प्रबन्धन	<p>यो कार्यक्रममा विशेष गरी तरकारी र आलु खालीलाई छनोट गरी कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसमा अनिवार्य क्रियाकलापको प्याकेज अन्तर्गत देहाय बमोजिमका क्रियाकलाप सञ्चालन गर्नु पर्नेछ ।</p> <ul style="list-style-type: none"> परीक्षण कार्यक्रम (Pilot Program) संरक्षित संरचनामा उत्पादन (Protected cultivation) कार्यक्रम: (नयौं संरचनामा उत्पादन कार्यक्रम र पुराना संरचना सुधार गरी उत्पादन कार्यक्रम) खुल्ला जमिनमा उत्पादन (Open field cultivation) कार्यक्रम प्राइवेट प्रमाणीकरणमा सहयोग <p>नयौं संरचना निर्माण गरी प्राइवेट उत्पादन:</p> <p>एकल कृषकको हकमा कम्तिमा १५०० वर्ग मिटर ढोब्रफलमा प्लाइटिक घर निर्माण गर्नु पर्नेछ । प्लाइटिक घरमा अनिवार्यरूपमा इन्सेक्ट नेटको प्रयोग गर्नु पर्नेछ । सामुहिक रूपमा नयौं संरचनामा उत्पादन गर्न चाहेमा सम्हका सदस्य संस्थाको आधारमा प्रति सदस्य १५०० वर्ग मिटर ढोब्रफल पर्ने गरी निर्माण गर्न सकिनेछ ।</p> <p>पुराना संरचनामा सुधार गरी प्राइवेट खेती:</p> <p>पुराना प्लाइटिक घर सुधारको लागि इन्सेक्ट नेट र अन्य</p>	प्राइवेट कृषि प्रबन्धन कार्यक्रम सम्बद्ध संरचना निर्माण, उत्पादन सामारीहरु, सिंचाइ र प्राइवेट प्रमाणीकरणमा अधिकतम ७५% सम्म सहयोग उपलब्ध गराउन सकिनेछ ।

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम मापदण्ड	आधिक मापदण्ड
		<p>सामायीहरूमा सहजीकरण सेवाएँ प्राप्ति दिलें विधा बमोजिमको अनुदान उपलब्ध गराउनु पर्नेछ। नै यसरी संरक्षित संरचनामा उत्पादित उपज प्राइवेट कृषि उपज वर्गीकरण अनुसार कुनै एक वर्गको हुनु पर्नेछ र विक्री गर्दा अनिवार्य रूपमा कृषक पहिचान चिन्ह सहित बेचविश्वन गर्नु पर्नेछ।</p> <p>खुल्ला जमिनमा प्राइवेट उत्पादन</p> <ul style="list-style-type: none"> • खुल्ला जमिनमा प्राइवेट तरकारी उत्पादन कार्यक्रम गर्ने एकल फर्म भए कमितमा १० रोपनी जमिन र सहकारी वा समूह मार्फत कमितमा ६० रोपनी जमिनमा खेती गर्नु पर्नेछ। • खुल्ला जमिनमा उत्पादित उत्पादन अनिवार्य रूपमा प्राइवेट कृषि उपज वर्गीकरण मध्ये कुनै एक वर्गको उत्पादन भएको हुनु पर्नेछ। <p>बजारीकरण सहयोग कार्यक्रम:</p> <ul style="list-style-type: none"> • यथास्थान बजार (On-farm Outlet) निर्माण सञ्चालन गर्ने बजार निर्माण सहकारी वा समूह वा फर्मले कमितमा २० जना प्राइवेट कृषि उत्पादक कृषकसंघ करारनामा गरेको हुनु पर्नेछ। • यसरी बनेका वा भाडामा स्थिरका बजार पूर्वाधारहरूमा उत्पादकको पहिचान झल्कने कृषक पहिचान चिन्हको लेखिन्छ र पाकिङ भएको प्राइवेट कृषि उपज वर्गीकरण अनुसारको वर्गको कृषि उपजहरू मात्र विक्री गर्नु पर्नेछ। <p>प्राइवेट प्रमाणिकरणमा लाग्ने सर्वमा सहयोग:</p> <ul style="list-style-type: none"> • मान्यता प्राप्त प्राइवेट प्रमाणिकरण गर्ने निकाय, संस्था, विशेषज्ञबाट प्राइवेट प्रमाणिकरणमा लाग्ने सर्व अनुदान उपलब्ध गराउन सकिनेछ। • प्राइवेट कृषि प्रबद्धन कार्यक्रम सञ्चालनका लागि सम्बन्धित कार्यालयले स्थानीय तहको समन्वयमा जिल्लास्तर अनुदानदाही छानोट समितिबाट कार्यक्रम सञ्चालन गर्ने बलस्तर छानोट गर्नु पर्नेछ। • प्राइवेट प्रमाणिकरणमा सहयोगको कार्य सम्बन्धित कार्यालयले ढाकस्थापन गर्नु पर्नेछ। 	
२१	बेरोजगार कृषि प्रविधिकलाई व्यावसायिक कृषि उद्यम विकासका लागि प्रस्तावनामा आधारित	<p>कृषि विषयमा कमितमा प्राविधिक एस.एल.सि. वा मान्यता प्राप्त शिळण संस्थाहरू बाट कृषि विषय जटियतन गरी बेरोजगार युवा युवतीहरू देहाय अनुसार यस कार्यक्रममा सहभागी हुन सक्नेछन्।</p> <p>व्यावसायिक तरकारी उत्पादन कार्यक्रम:</p> <p>हिमाली तथा पहाडी ढोत्रमा कमितमा ५ रोपनी ढोत्रफलमा</p>	<p>प्राविधिक मापदण्डमा उल्लेखित व्यावसाय सञ्चालन र प्रबद्धन गर्न आवश्यक व्यवस्थापन, सिचाइ पूर्वाधार निर्माण, यानिकरण, आदिमा अधिकतम ७५% सम्म सहयोग उपलब्ध</p>



क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम् प्रविधिकृत मापदण्ड	आर्थिक मापदण्ड
	व्यावसायिक कृषि कार्यक्रम	<p>तरकारी सेती वा कमितमा चूल्हालाईपा सिंचाइ सहितको प्लाटिक घर निर्माण गर्नु पर्नेछ । चूल्हालाईपा सेती कमितमा १० कट्टा ढोबफलमा व्यावसायिक रूपमा तरकारी सेती गर्नु पर्नेछ । तरकारी सेती गर्दा नविनतम् प्रविधिलाई नमूनाको रूपमा उच्चतम् प्रयोग गर्नु पर्नेछ ।</p> <p>व्यावसायिक च्याउ उत्पादन कार्यक्रम:</p> <p>कल्ये च्याउ तथा Milky white च्याउको हकमा कमितमा २ बटा (१४×२२ फिट) टहरामा च्याउ सेती गर्नु पर्नेछ । सिताको च्याउ ३-८ इन्च च्यास भएको १ मी. लम्बाई भएको कमितमा ७५ बटा मुद्दामा सेती गर्नु पर्नेछ । गोब्रे च्याउ २००० के.जी. को कम्पोष्ट तयार तथा प्रयोग भएको हनुपर्ने र २ बटा (१४×२२ फिट) लम्बाईको टहरामा च्याउ सेती गर्नु पर्नेछ ।</p> <p>व्यावसायिक मौरी पालन कार्यक्रम:</p> <p>कमितमा २० बटा नयौ घारमा मौरी पालन गर्नु पर्नेछ ।</p> <p>व्यावसायिक फलफुल उत्पादन कार्यक्रम:</p> <ul style="list-style-type: none"> उच्च पहाडमा कमितमा २ रोपनी, पहाडमा ३ रोपनी र तराइमा ५ कट्टामा फलफुल चर्चावा स्थापना गर्नु पर्नेछ । फलफुल नसरीको हकमा कमितमा १५० वर्ग मिटरको स्थिति हाउस निर्माण गर्नु पर्नेछ । 	गराउन सकिनेछ ।
२२	महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम	<ul style="list-style-type: none"> महिला दलित विपन्न तथा पिछडिएको समुदायका कृषकहरूलाई कृषि प्रविधि तथा कृषि सामाजी प्रदान गरी कृषि व्यवसाय उन्मुख बनाई आयमूलक शमना अभिवृद्धि गर्दै जीवनस्तर सुधारका लागि सहालन गरिएको हुनु पर्नेछ । प्रविधि प्रसार र आवश्यक स्थलगत तालिमको व्यवस्थापन सम्बन्धित कार्यालयले गर्नु पर्नेछ । 	<ul style="list-style-type: none"> उत्पादन सामाजी सहयोग (वितु, चेनी, प्राइवेट भल, विपादी, सूहम तथा झोल भल र कृषि चून लगायत) कृषि औजार उपकरण स्विरिद, साना सिंचाइ पूर्वाधारहरू (भूमिगत सिंचाई, पाईप, कुलो निर्माण नविनतम् प्रविधिमा आधारित सिंचाइ व्यवस्थापन र चजारिकरणमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२३	मागमा आधारित कार्यक्रम	<ul style="list-style-type: none"> हालसम्म कुनै पनि कृषि तथा पशुपन्थी विकास कार्यक्रमबाट साम लिन नसकेका कृषक, कृषक समह/ कृषि फर्म/ कृषि उद्यमीहरूले सहालन गरी रहेको व्यवसायलाई व्यावसायिक र दिगोरूपमा सहालन गर्न आवश्यक पूर्वाधार विकास नवीन प्रविधिमा 	<ul style="list-style-type: none"> संचालित व्यवसायलाई व्यावसायिक र दिगोरूपमा सहालन गर्न आवश्यक पूर्वाधार विकास नवीन प्रविधिमा आधारित उत्पादन

४८
९

सचिव

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम् प्राविधिक ग्राहणदण्ड	अधिक मापदण्ड
		आधारित उत्पादन सामग्री खुरिद, उत्पादित वस्तुको मूल्य अभिवृद्धि र बजारिकरण विषयहरू समेटेको हुनु पर्नेछ ।	सामग्री खुरिद, साना यन्ब औजार उपकरण खुरिद, उत्पादित वस्तुको मूल्य अभिवृद्धि र बजारिकरण सम्बद्ध कार्यका लागि अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२४	कृषि यान्त्रिकरणमा अनुदान	<p>अनुदान प्राप्त गर्न सक्ने साझेदारहरू:</p> <p>(क) व्यक्तिगत वा कृषक उपभोक्ता (एक वा संयुक्तरूपमा एकभन्दा बढी मिलेर आउन सक्ने)</p> <p>(ख) संस्थागत उपभोक्ता (कृषि सहकारी, कृषक समूह, निजी फर्म)</p> <p>व्यक्तिगत वा कृषक उपभोक्ता (एक वा संयुक्तरूपमा एक भन्दा बढी मिलेर आउनेको लागि:</p> <ul style="list-style-type: none"> जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा लिङ्गमा लिएको कागजात । (खाड्यान्न बाली, तरकारी बाली, आलू बाली, फलफुल बाली आदि: तराईका लागि ४५ कट्टा, पहाड़का लागि १० रोपनी, हिमालका लागि ५ रोपनी जग्गा हुनु पर्नेछ) आफ्नो नाममा जग्गा नभई आफ्नै एकाधरको परिचारका नाममा जग्गा भएमा नाता खुल्ने कागजात र सम्बन्धित जग्गाधनीको मन्त्रुरीनामा पेश गर्नु पर्नेछ । आफूले कमाई आएको जग्गा (गुटी स्वामित्वको वा आफू मोही भएको समेत) वा करारमा लिएको भए कम्तिमा ५ वर्ष समझौता अवधि बौकी रहेको प्रमाण सहित पेश गर्नु पर्नेछ । <p>संस्थागत उपभोक्ताको लागि (कृषि सहकारी, कृषक समूह, निजी फर्म):</p> <ul style="list-style-type: none"> संस्थाको निर्णय प्रतिलिपि तथा जिम्मेवार दिई खटाउने पदाधिकारीलाई दिएको अस्तित्यारी पत्र जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि (खाड्यान्न बाली, तरकारी बाली, आलू बाली, फलफुल बाली आदि: तराईका लागि १२० कट्टा, पहाड़का लागि ३० रोपनी, हिमालका लागि १० रोपनी) संस्थाको आफ्नो नाममा जग्गा नभई करारमा लिएको भए कम्तिमा १० वर्ष समझौता अवधि बौकी रहेको कागजात 	<ul style="list-style-type: none"> पावर टिलर सहितको कल्टिभेटरमा अधिकतम ५०% सम्म र अन्य सबै एट्याचमेन्ट लगायत मेसिनरी यन्ब उपकरणहरूमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ । धान रोप्ने मेसिनको हकमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२५	साझेदारीमा कृषि तथा पशुपन्दी	<p>आवश्यक न्यूनतम शर्तहरू:</p> <ul style="list-style-type: none"> कोल्ड स्टोर, साना शित घृ, कोल्ड रूम, मल्ट्य 	साझेदारी कार्यक्रम अन्तर्गत देहायका कार्यक्रमहरू सञ्चालन गर्न

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
	पूर्वाधार विकास	<p>भण्डारणका लागि आईस प्राविधिक निर्माण, मासु चिस्यान घर तथा कोल्ड स्टोर अमता अनुसार उपयुक्त अमताको निरन्तर विद्युत आपूर्तिको सुनिश्चितता हुनु पर्नेछ । विद्युत आपूर्ति बन्द हुने समयमा चैकलिपक विद्युत आपूर्तिका लागि जेनरेटरको समेत व्यवस्था गरेको हुनु पर्नेछ ।</p> <ul style="list-style-type: none"> • विद्युतबाट सजालन हुने अन्य पूर्वाधार तथा मूल्य अभिवृद्धि सम्बद्ध कियाकोलीपहरूको हक्कमा आवेदन दिवाको बखतमा नै विद्युत आपूर्तिको सुनिश्चितता गरिएको हुनु पर्नेछ । • अनुदान रकमबाट संरक्षना निर्माण तथा यन्त्र उपकरण खरिद आहेक जग्गा विकास, चाटो निर्माण सम्बद्ध सुर्च अनुदानगाही स्वयंले बेहोर्नु पर्नेछ । • प्रशोधन तथा भण्डारण सम्बद्ध पूर्वाधार निर्माण तथा प्रशोधन गरी उत्पादित सामारी र साइपदार्थहरू नेपाल सरकारले तोकेको गुणस्तर अनुसारको हुनु पर्नेछ । • फलफुल चालीको माउ बोट संरक्षण र स्वस्थ विरुवा उत्पादन गर्न नर्सरी प्रयोजनको लागि सुविधा सम्पन्न संरक्षना/स्किन हाउस निर्माण गर्न प्राविधिक दृष्टिकोणले उपयुक्त जमिनको स्वामित्व सुलेको कागजात सलग्न राख्नु पर्नेछ । 	<p>सकिने छ ।</p> <ul style="list-style-type: none"> • कोल्ड स्टोर, साना सित गृह, कोल्ड रूम, कुलबोट, मन्त्रय भण्डारणका लागि आईस प्लान्ट निर्माण, मासु चिस्यान घर तथा कोल्ड च्याम्बरहरू निर्माण । • साधारण भण्डार गृह निर्माण । • प्राहारीक मल उत्पादन पूर्वाधार निर्माण । • जैविक विधारी उत्पादन पूर्वाधार निर्माण । • चैते धान तथा हिँउदे मैके सुकाउने द्रायर जडान • कृषि तथा पशुपन्दीजन्य बस्तु भण्डारण बायर हाउस निर्माण • कृषि तथा पशुपन्दी बजार पूर्वाधारहरूको निर्माण • निर्यातजन्य चालीहरूको मूल्य अभिवृद्धि, ब्रान्डिङ तथा प्राकारीक प्रमाणीकरणमा • दूध र दूधजन्य पदार्थ उत्पादन, विविधिकरण र बजारिकरणका लागि आवश्यक पने भौतिक पूर्वाधार विकास, मेशिन उपकरण, औजार र दुरध हुचानी सबारी साधन खरिद गर्न । • मासु तथा भण्डारजन्य पदार्थ उत्पादन, विविधिकरण र बजारिकरणका लागि आवश्यक पने भौतिक पूर्वाधार विकास, मेशिन



क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतमलाईभित्रमा पदार्थ	आर्थिक मापदण्ड
		<p style="text-align: center;">प्रौद्योगिकी विभाग मंत्रालय प्रौद्योगिकी विभाग प्रधानमंत्री</p>	<ul style="list-style-type: none"> उपकरण, औजार र मासु तथा जिवित पशुपन्द्री तुवानी साधन सहित गर्ने ऊन, परिम्ना उत्पादन, विविधिकरण, प्रशोधन र भण्डारण र बजारिकरणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार विकास, उपकरण, औजार सहित गर्ने छाला र छालाचाट निर्मित बस्तुहरूको उत्पादन, बजारीकरण र भण्डारण र आवश्यक पर्ने भौतिक पूर्वाधार विकास र उपकरण, औजार सहित गर्ने अन्य कृषि तथा पशुपन्द्री विकास तथा कृषि तथा पशुपन्द्रीजन्य उपजको मूल्य अभियुक्ति सम्बन्धी पूर्वाधारहरू निर्माण तथा सम्बद्ध यन्त्र उपकरण सहित गरी गरिने स्टार्ट अप परियोजना सञ्चालन। नर्सरी प्रयोजनको लागि सुविधा सम्पन्न संरचना/स्किन हाउस निर्माण। रेखाने चालीको प्रशोधन र बजारिकरणका लागि पूर्वाधार निर्माण र यान्त्रिकरण। <p>उल्लेखित कार्यहरू मध्ये तुवानी साधनमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।</p>
२६	लम्बन तथा प्याज	<ul style="list-style-type: none"> लम्बन तथा प्याज उत्पादन प्रबद्धन कार्यक्रम सञ्चालनका 	<ul style="list-style-type: none"> उच्चत जातको वितु सहित,

७



क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम मापदण्ड	आर्थिक मापदण्ड
	उत्पादन प्रबद्धन	<p>लागि न्यूनतम ३ हेक्टर भएको क्लस्टरमा सज्जालन गर्नु पर्नेछ ।</p> <ul style="list-style-type: none"> क्लस्टर छनोट सम्भाव्य स्थानीय तहको समन्वयमा जिल्लास्तर अनुदान छनोट समितिबाट गर्नु पर्नेछ । 	सिंचाइ व्यवस्थापन, जैविक/प्राकृतिक मल, साना कृषि यन्त्र उपकरण, मलिचाइ व्यवस्थापन र भण्डारण आदिको लागतमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२७	सघन बाली विकास कार्यक्रम	<ul style="list-style-type: none"> कृषि सहकारी संस्था / कृषक समूह/कृषक/ निजी उद्यमी/फर्म / जल उपभोक्ता समिति यसमा सहभागी हुन सक्ने छुन । खाधान बालीको कमितमा तराईमा ५० हेक्टर र पहाडमा ३० हेक्टरको ढोकाफल खाधान बालीको वित्र प्रतिस्थापन दर कम तर उत्पादनको पर्याप्त सम्भावना भएका ढोकहरू । व्यावसायिक उत्पादनको सम्भावना भएका स्थानीय ढोकहरू र प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाको सम्बन्धित बालीको सुपरजोन, जोन, उत्कृष्ट र प्रोटोट विकास कार्यक्रम, सज्जालन नभएको ढोक हुनुपर्नेछ । सम्बन्धित कार्यालयले क्लस्टरमा तराई तथा भिकी मधेशमा १५ कडा र पहाड तथा हिमाली जिल्लामा ५ रोपनी मा सहभागितात्मक व्यावसायिक उत्पादन प्रविधि प्रदर्शन तथा स्थलगत तालिम सज्जालन गर्नु पर्नेछ । सम्बन्धित कार्यालयले प्रयोगशालाहरूको समन्वयमा क्लस्टर ढोकमा एकिकृत माटो, वित्र र बाली संरक्षण सेवा उपलब्ध गराउन स्थलगत प्रयोगशाला सेवा सज्जालन गर्नु पर्नेछ । यो कार्यक्रम सज्जालन गर्न क्लस्टर भित्र रहेका कृषक समूह, सहकारी, जल उपभोक्ता समिति, स्थानीय तह आदिको सहभागितामा क्लस्टर सज्जालक समिति बनाई कार्यक्रम सज्जालन गर्नु पर्नेछ । 	कृषि यान्विकरणका लागि Custom Hiring Center स्थापना, साना सिंचाइ निर्माण तथा भर्त तथा सम्भार सहयोग, उत्तर तथा हाईब्रिड वित्र विजन, जैविक विधादीहरू, कृषि चुन तथा सुधम तत्व लगायतका उत्पादन सामारी खरिदमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२८	कोल्ड रूम निर्माण	<ul style="list-style-type: none"> आफ्ने स्वामित्वको कमितमा २ रोपनी वा तीन कडा जग्गा चाहिने, न्यूनतम ५० मे, टन शमताको हुनु पने, तीन फेजको विधुत लाईन, ५० के.मी.ए. शमताको जेनेरेटर हुनु पर्नेछ । अनुदान रकमबाट संरक्षना निर्माण तथा चिस्यान सम्बद्ध यन्त्र खरिद बाहेक जग्गा विकास, बाटो निर्माण सम्बद्ध 	कोल्ड रूम निर्माण सम्बद्ध संरक्षना निर्माणमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।

७



क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम प्राविधिक सम्बद्धि	आर्थिक मापदण्ड
		<p>खर्च अनुदानयाही स्वयंले बेहोनपैदल सम्बद्धि</p> <ul style="list-style-type: none"> प्रस्तावकले निर्माण गरिने कैम्पिनियरी सम्बद्धि कुन कुन चालीहरु वस्तुहरु भण्डारण गर्ने, उत्त चाली वस्तु कहीबाट खरिद गर्ने, कलि परिमाणमा भण्डारण गर्ने, कलि आय र व्यय हुने, अन्य किसान व्यापारीको सामान भण्डारण गरी भाडामा राखिदिने भए प्रति इकाई भाडा सहित खुलेको छुटै तीन वर्ष व्यावसायिक योजना खुलेको विस्तृत प्रतिवेदन निवेदन र प्रस्ताव साथ अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । 	
२९	कुल बोट निर्माण	<ul style="list-style-type: none"> निर्माण गर्ने स्थानमा निरन्तर तीन फेजको विधुत लाईन सुविधा भएको तथा ३० केमीएको जेनरेटर सुविधा भएको हुनु पर्नेछ । कोल्ड बोट निर्माणका लागि आवश्यक अन्व कोठाको व्यवस्था अनुदानयाही आफैले गर्नु पर्नेछ । 	<ul style="list-style-type: none"> कुल बोट निर्माण सम्बद्ध यन्त्र उपकरण खरिदमा अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
३०	कोल्ड स्टोर निर्माण	<ul style="list-style-type: none"> आफै स्थानित्वको कमितमा १ विग्रहा जरगा चाहिने, न्यूनतम ५०० मेट्रिक धामताको हुनुपर्ने, तीन फेजको विधुत लाईन, ३०० केमीएको जेनरेटर, हुयुमिडिफायर सहितको कोल्ड चेम्बरहरु हुनु पर्नेछ । अनुदान रकमबाट संरचना निर्माण तथा यन्त्र उपकरण खरिद बाहेक जरगा विकास, बाटो निर्माण सम्बद्ध खर्च अनुदानयाही स्वयंले बेहोनु पर्नेछ । प्रस्तावकले निर्माण गरिने कोल्ड स्टोरमा कुन कुन चालीहरु वस्तुहरु भण्डारण गर्ने, उत्त चाली वस्तु कहीबाट खरिद गर्ने, कलि परिमाणमा भण्डारण गर्ने, कलि आय र व्यय हुने, अन्य किसान व्यापारीको सामान भण्डारण गरी भाडामा राखिदिने भए प्रति इकाई भाडा सहित खुलेको छुटै ५ वर्ष व्यावसायिक योजना खुलेको विस्तृत प्रतिवेदन निवेदन र प्रस्ताव साथ अनिवार्य रूपमा पेश गर्नु पर्नेछ । 	<ul style="list-style-type: none"> कोल्ड स्टोर निर्माण सम्बद्ध संरचना निर्माणमा अधिकतम ५०% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
३१	कृषि तुवानी साधन स्वरिद	<ul style="list-style-type: none"> विभिन्न प्रकारका कृषि उपजहरुको तुवानीका लागि तुवानी साधन खरिदका लागि मासिक कम्तीमा ८ हजार के.जी. कृषि उपजको कारोबार गर्ने हुनु पर्नेछ । कृषि उपज तथा कृषि उत्पादन सामाजी बाहेक अन्य वस्तुहरु तुवानी गर्ने पाइने छैन । साना ३ पाइये तुवानी साधन खरिदका लागि मासिक २००० के.जी. कृषि उपजको कारोबार गर्ने हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> कुल लागतको अधिकतम ५०% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
३२	नर्सरी स्थापना	<ul style="list-style-type: none"> नर्सरी स्थापनाको लागि तराइमा कमितमा तीन कहा र 	<ul style="list-style-type: none"> ध्रोत बीउ, चेना, माउ

क्र.सं.	कार्यक्रमको नाम	आवश्यक न्यूनतम प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
	सहयोग कार्यक्रम	<p>मध्ये पहाड/उच्च पहाडमध्ये रोपनी जग्गाको व्यवस्था हुनु पर्नेछ ।</p> <ul style="list-style-type: none"> वार्षिक रूपमा कम्तिमा १०,००० विजु ग्राहित फलफुलका विका उत्पादन गर्न सक्ने शमता भएको संरचनाको निर्माण गर्नु पर्नेछ । कम्तिमा १० बटा मात्र बोट अटाउने शमता भएको स्क्रीन हाउस वा सेड हाउस वा नेट हाउस निर्माण गर्नु पर्नेछ । 	<p>बोट/विस्ता, नर्सरी जाली, नर्सरी व्यवस्थापनसंग सम्बन्धित अन्य सामार्थीहरु तथा साना यन्त्र उपकरणहरु र नर्सरीमा सिचाइ व्यवस्थापन कार्यका लागि अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।</p>

परिच्छेद-३

४. पशुपन्दी तथा मत्स्य सेवा तर्फका कार्यक्रमहरुको मापदण्ड

४. पशुपन्दी तथा मत्स्य सेवा तर्फका कार्यक्रमहरुको मापदण्ड देहाय बमोजिम हुनेछ ।

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
१	व्यावसायिक दुध उत्पादन तथा दुर्ध व्यवसाय प्रवर्द्धनसंग सम्बन्धित कार्यक्रमहरु		
१.१	व्यावसायिक गाई/भैसी पालनमा पूर्वाधार निर्माण तथा यान्त्रिकरण सहयोग	<ul style="list-style-type: none"> साना व्यावसायिक गाई/भैसी पालन कार्म: ५-१० बटा सम्म उल्त दुधालु गाई/भैसी पालन गरी कम्तिमा दैनिक ३० लिटर दुध उत्पादन गरेको हुनु पर्छ । मझौला व्यावसायिक गाई/भैसी पालन कार्म: ११-३० बटासम्म उल्त दुधालु गाई/भैसी पालन गरी कम्तिमा दैनिक ७० लिटर दुध उत्पादन गरेको हुनु पर्नेछ । दूला व्यावसायिक गाई/भैसीपालन कार्म: ३१ भन्दा बढि उल्त दुधालु गाई/भैसी पालन गरी कम्तिमा दैनिक २०० लिटर दुध उत्पादन गरेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> जैविक सुरक्षा, साइलोपिट निर्माण, मिलिकह पार्लर निर्माण, घौस खेतीका लागि सिचाइ सम्बन्धी कार्यहरु, पशु प्रजनन, पशु आहारा तथा अन्य व्यवस्थापकीय कार्यमा सहयोग पूर्ने मेशिनरी औजारहरु जस्तै कृतिम गर्भाधान उपकरण, गाईषण्डर मेशिन, च्याककटर, मलिटफर्मसन च्याककटर, हामेटर, वेलर मेशिन, काउ थ्याट, मिलिकह मेशिन जडान, मिलक पार्लर मेशिन, मिलक क्यान, बहील व्यारो आदि खारिद । उल्लेखित कार्यहरुका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
१.२	दुध उत्पादन, प्रशोधन पूर्वाधार निर्माणमा सहयोग	<ul style="list-style-type: none"> व्यावसायिक गाई/भैसी कार्महरुको हकमा कम्तिमा १० बटा उल्त मात्र गाई/भैसी पालन गरी कम्तिमा दैनिक ५० लिटर उत्पादन गरेको हुनु पर्नेछ । डेरी उद्योगहरुको हकमा दैनिक २०० लिटर संकलन गरी दुध तथा दुर्धजन्य पदार्थहरुको कारोबार गरेको हुनु पर्नेछ 	<ul style="list-style-type: none"> व्यावसायिक गाई/भैसी कार्महरुसंग सम्बन्धित पूर्वाधार निर्माण तथा यान्त्रिकरणका लागि मेशिन उपकरणहरु खारिद, दुध तथा दुर्धजन्य उद्योगहरुको पूर्वाधार निर्माण, दुर्धजन्य पदार्थहरु प्रयोजन हुने मेशिन उपकरणहरु तथा दुध

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
			<p>तथा दुरधरणन्य पदार्थ दुखानी साधन खरिद, धुली दुध कारखाना निर्माणमा पूर्वधारमा सहयोग तथा भेशिनरी उपकरण खरिद।</p> <ul style="list-style-type: none"> उल्लेखित कार्यहरु मध्ये दुखानी साधनमा ५०% सम्म र अन्य कार्यक्रम लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
१.३	व्यावसायिक भैसीपालन प्रबद्धन	<ul style="list-style-type: none"> कम्तिमा ५० जना कृषकहरु आवड भई प्रति कृषक २ बटा उन्नत भैसी पालन गरी दैनिक ५-१० लिटर दुध संकलन गरेको हुनु पर्नेछ। कार्यक्रम आवड कृषकहरुले पालेका भैसीहरुको चीमा गर्नु पर्नेछ। 	<ul style="list-style-type: none"> नर्ही गोठ निर्माण, पुरानो गोठ गर्मत सुधार, भैसी खरिद तथा दुखानी, दुध संकलन केन्द्र स्थापनाका लागि आवश्यक पर्ने पूर्वधार निर्माण र भेशिन उपकरणहरु तथा दुध दुखानी साधन खरिद, डेरी उद्योग सञ्चालन सम्बन्धी पूर्वधार निर्माण तथा भेशिन उपकरणहरु खरिद, पशु स्वास्थ्य तथा प्रयोगशाला यन्त्र उपकरण खरिद, कृत्रिम गर्भाधान सम्बन्धी यन्त्र उपकरणहरु खरिद, कृत्रिम गर्भाधान सम्बन्धी सामार्थीहरु, साईलेज सम्बन्धी पूर्वधार निर्माण तथा यान्त्रिकरण, कार्यक्रमसँग सम्बन्धित आवश्यकता अनुसार अन्य पूर्वधार निर्माण तथा भेशिन उपकरणहरु खरिद। उल्लेखित कार्यहरु मध्ये दुखानी साधन खरिदमा अधिकतम ५०% सम्म र अन्य कार्यक्रम लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
१.४	गाई/भैसी थोत विकास कार्यक्रम	<ul style="list-style-type: none"> थोत केन्द्र सञ्चालनमा आवड हुने कृषकहरु सँग शुरुवातमा कम्तिमा गाईको हकमा १०० बटा उन्नत नफ्का मात्र गाई वा भैसीको हकमा ५० बटा उन्नत नफ्का भैसी पालन गरी दुध उत्पादन गरेको हुनु पर्नेछ। थोत केन्द्र स्थापना परचात कम्तिमा दैनिक १००० लिटर दुध संगठित बजारमा ल्याउनु पर्नेछ। 	<ul style="list-style-type: none"> गोठ निर्माण/सुधार, उन्नत नफ्का गाई/भैसी खरिद तथा दुखानी, दुध संकलन केन्द्र स्थापनाका लागि आवश्यक पर्ने पूर्वधार निर्माण र भेशिन उपकरणहरु तथा दुध दुखानी साधन खरिद, डेरी उद्योग सञ्चालन सम्बन्धी पूर्वधार निर्माण तथा भेशिन उपकरणहरु खरिद, पशु स्वास्थ्य तथा प्रयोगशाला सम्बन्धी यन्त्र



विधायिक मापदण्ड

सि.नं.	कार्यक्रम/आयोजना	विधायिक मापदण्ड	आर्थिक मापदण्ड
		<ul style="list-style-type: none"> कार्यक्रम क्रमांक नुंचालत अन्तिम वर्षमा कमितमा ५० बटा उन्नत नम्रता गाईको हकमा कमितमा ५ बटा उन्नत मात्र गाई वा भैसीको हकमा दुई बटा मात्र उन्नत भैसी पालन गरी गाईको थोत केन्द्रमा २०० बटा दुधालु गाई र भैसीको थोत केन्द्रमा १०० बटा दुधालु भैसी पालन भएको हुनु पर्नेछ । जाहे महिना हरियो धौमपालको उपलब्धता वा साईलेजको व्यवस्था हुनु पर्नेछ । थोत केन्द्रका रायो गुणस्तर तथा उत्पादन शमता भएका स्वस्य पशुहरूको छानोट र ट्यागिङ गरी अभिलेख राख्नु पर्नेछ । गाई/भैसीहरूको विमा गर्नु पर्नेछ । प्राविधिक सेवा, आवश्यक तालिम, पशु स्वास्थ्य सेवा सम्बन्धित कार्यालयले उपलब्ध गराउनु पर्नेछ । 	<ul style="list-style-type: none"> उपकरणहरू खरिद, कृत्रिम गर्भधान सम्बन्धी बन्द्र उपकरणहरू खरिद, कृत्रिम गर्भधान सम्बन्धी सामारीहरू खरिद, साईलेज सम्बन्धी पूर्वाधार निर्माण तथा यानिकरण, ट्याग तथा ट्याग मेशिन खरिद, कार्यक्रमसैरा सम्बन्धी अन्य पूर्वाधार निर्माण तथा मेशिन, बन्द्र, उपकरण खरिद । उल्लेखित कार्यहरू मध्ये दुवानी साधनमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
१.५	मिलिकह मेशिन सहयोग	<ul style="list-style-type: none"> कमितमा १० बटा उन्नत दुध दिने मात्र गाई/भैसीहरू पालन गरी कमितमा दैनिक ५० लिटर दुध उत्पादन गरी चिकी गरेको हुनु पर्नेछ । विधुत लाइन जडानको सुविधा भएको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> मिलिकह मेशिन खरिद तथा जडान गर्ने कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
१.६	मिलिकह पार्लर स्थापना	<ul style="list-style-type: none"> कमितमा ५० बटा उन्नत दुध दिने गाईहरू पालन गरि दैनिक कमितमा ३०० लिटर दुध उत्पादन गरी चिकी गरेको हुनु पर्नेछ । श्री फ्रेज विधुत लाइन जडानको सुविधा भएको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> मिलिकह पार्लर मेशिन खरिद तथा जडान, मिलिकह पार्लर पूर्वाधार निर्माण आदि । उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२	मासु/फुल उत्पादन तथा मासु/फुलजन्य व्यावसायिक प्रबन्धनसैंग सम्बन्धित कार्यक्रम		
२.१	बाच्चा थोत केन्द्र स्थापना	<ul style="list-style-type: none"> थोत केन्द्र सञ्चालन पूर्व कमितमा ५० जना कृषकहरू बाच्चा पालनमा आवद्ध भै प्रत्येक कृषकले कमितमा १० बटा प्रजनन योग्य मात्र बाच्चा पालन गरेको हुनु पर्नेछ । बाच्चा पालन गर्ने उपयुक्त सेवा भएको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> खोर निर्माण/सुधार, डिपिङ ट्याग निर्माण, खसीबोका संकलन केन्द्र निर्माण, प्रजनन योग्य मात्र बाच्चा र व्याहारको बोका खरिद एवं दुवानी, बाच्चाको कृत्रिम गर्भधान उपकरण तथा सिमेन खरिद, व्यावसायिक बाच्चा फार्ममा आवश्यक पर्ने मेशिन

९



सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक सम्बन्ध	आर्थिक मापदण्ड
		<ul style="list-style-type: none"> धोत केन्द्र सम्पर्क संबन्ध में वार्षिक कमितमा ५०० करोड़ रुपये हानि योग्य वाहिका वेचविस्तुत भाग को हुनु पर्नेछ । धोत केन्द्रीका रामो गुणस्तर तथा उत्पादन क्षमता भएका स्वस्थ पशुहरूको छुट्टोट र ट्रायागिङ् गरी अभिलेख राख्नु पर्नेछ । घौस तथा साईलेजको व्यवस्थापन गरेको हुनु पर्नेछ । धोत केन्द्रमा आवढु कृपकहरूलाई वाहिका चीमा गर्ने प्रोत्साहन गर्नु पर्नेछ । 	<p>औजार/उपकरण स्वरिद, चर्टिजो मेशिन स्वरिद, साईलेज सम्बन्धी पूर्वाधार निर्माण तथा यान्त्रिकरण स्वरिद, मोटर सहितको च्याफकटर स्वरिद, कार्यक्रमसैंग सम्बन्धी पूर्वाधार तथा यन्त्र उपकरण स्वरिद आदि ।</p> <ul style="list-style-type: none"> उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२.२	व्यावसायिक वाहा पालनमा पूर्वाधार निर्माण तथा यान्त्रिकरण सहयोग	<ul style="list-style-type: none"> साना व्यावसायिक वाहा पालन फार्म: २०-३० वटासम्म माउ वाहा गरेको हुनु पर्छ । मझौला व्यावसायिक वाहा पालन फार्म: ३१-५० वटासम्म माउ वाहा पालन गरेको हुनु पर्नेछ । ठूला व्यावसायिक वाहा पालन फार्म: ५० भन्दा बढी माउ वाहा पालन गरेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> वाहिका स्रोत निर्माण/सुधार, फार्मको जैविक सुरक्षा व्यवस्थापन सम्बन्धी कार्य, डिपिङ् ट्रायाग निर्माण, साईलेज सम्बन्धी पूर्वाधार तथा यान्त्रिकरण स्वरिद, फार्म व्यवस्थापनमा आवश्यक औजार उपकरण स्वरिद आदि । उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२.३	व्यावसायिक बंगुर पालनमा पूर्वाधार निर्माण तथा यान्त्रिकरण सहयोग	ब्रिडर फार्म: <ul style="list-style-type: none"> साना व्यावसायिक बंगुर पालन फार्म: पाठापाठी उत्पादन गरी वेचविस्तुत गर्ने प्रयोजनले ५-२० वटा सम्म उन्नत माउ बंगुर पालन गरेको हुनु पर्नेछ । मझौला व्यावसायिक बंगुर पालन फार्म: पाठापाठी उत्पादन गरी वेचविस्तुत गर्ने प्रयोजनले २१-५० वटा सम्म उन्नत माउ बंगुर पालन गरेको हुनु पर्नेछ । ठूला व्यावसायिक बंगुर पालन फार्म: पाठापाठी उत्पादन गरी वेचविस्तुत गर्ने प्रयोजनले ५१ वटा भन्दा बढी उन्नत माउ बंगुर पालन गरेको हुनु पर्नेछ । फ्याटनर फार्म: <ul style="list-style-type: none"> साना व्यावसायिक बंगुर पालन फार्म: मासु उत्पादन गर्ने प्रयोजनले १०-३० वटासम्म मासुको लागि बंगुर पालन गरेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> बंगुरको स्रोत निर्माण/सुधार, दाना बनाउने मेशिन स्वरिद र जडान, बंगुर फार्मको चारबन्देज र जैविक सुरक्षाको प्रबन्ध, बंगुर फार्ममा आवश्यक पर्ने औजार/उपकरण स्वरिद, बंगुर फार्ममा चायोग्यांस निर्माण तथा फोहर व्यवस्थापन, बंगुर फार्ममा सानेपानीको व्यवस्था, पानि ताङ्गे मोटर जडान, नमासिने प्रकृतिका सरसफाईका सामागीहरू स्वरिद, बंगुर दुवानीको लागि सवारी साधन स्वरिद, बंगुरको मासु उत्पादन, विविधकरण र बजारिकरणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार विकास, औजार/उपकरण स्वरिद र जडान, बंगुरको कृतिम गर्भाधान केन्द्र स्थापनाका लागि पूर्वाधार तथा मेशिन उपकरणहरू स्वरिद, बंगुर फोजेन

७

सचिव



प्राविधिक मापदण्ड

जारीक मापदण्ड

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	जारीक मापदण्ड
		<ul style="list-style-type: none"> मझौला व्यावसायिक बंगुर पालन कार्म: मासु उत्पादन गर्ने प्रयोजनले १०० चटासम्म मासुको लागि बंगुर पालन गरेको हुनु पर्नेछ । दुला व्यावसायिक बंगुर पालन कार्म: मासु उत्पादन गर्ने प्रयोजनले १०० भन्दा बढी मासुको लागि बंगुर पालन गरेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> सिमेन तथा कृत्रिम गर्भाधान उपकरणहरू स्वरिद आदि । उल्लेखित कार्यहरू मध्ये दुवानी साधनमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२.४	ग्रामिण कुखुराको हाथाधी स्थापनामा सहयोग	<ul style="list-style-type: none"> यस कार्यक्रममा सहभागी हुन चाहने प्रस्तावकले कमितमा महिनामा १००० चलाहरू हाथिह गरी बेच बिख्नन गरिरहेको हुनु पर्नेछ । लोकल तथा डुपुल प्रपोजका माउ पोथीहरू कमितमा ५०० चटा पालन गरेको हुनु पर्नेछ । Parent stock / Hatchery छुटाउँदै स्थापना गरेको हुनु पर्नेछ । हाथाधी स्थापना गर्ने स्थानमा सहक र थी फ्रेज बिघुत लाइन जडानको सुविधा भएको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> हाथार तथा सेटर मेशिन स्वरिद तथा दुवानी, बिजुलीको बैकलिपक व्यवस्थाको लागि जेनेटर स्वरिद गर्ने कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
२.५	व्यावसायिक कुखुरा कार्महरूलाई जैविक सुरक्षा, यानिकरण तथा स्रोर सुधारमा सहयोग	<ul style="list-style-type: none"> ब्रोइलर कुखुरा कार्मले कमितमा १००० चटा ब्रोइलर कुखुरा पालन गरी व्यवसाय गरेको हुनु पर्नेछ । लेयर्स कुखुरा कार्मले कमितमा २००० चटा लेयर्स कुखुराहरू पालन गरेको हुनु पर्नेछ । लोकल कुखुरा कार्म कमितमा ५०० चटा लोकल कुखुरा/डुपुल प्रपोज जातका कुखुराहरू पालन गरेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> कुखुरा स्रोर निर्माण/सुधार, कुखुरा कार्महरूलाई जैविक सुरक्षाको व्यवस्थापन, कुखुरा कार्ममा आवश्यक पर्ने मेशिन उपकरण र यानिकरण, कुखुराको चलाता, दाना, अण्डा, जिउदो कुखुरा मासुको लागि दुवानी गर्ने दुवानी साधन स्वरिद आदि । उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
३	पशु आहारा उत्पादन तथा आहारा व्यवसाय प्रबन्धनसम्बंधी सम्बन्धित कार्यक्रम		
३.१	साइलेज सम्बन्धी पूर्वाधार निर्माण तथा यन्त्र उपकरण स्वरिदमा सहयोग	<ul style="list-style-type: none"> बाढा पालन व्यवसायको हकमा माउ चाढा/स्वसीबोका/पाठापाठी गरी जम्मा १०० चटा बाढा पालन गरेको हुनु पर्नेछ । गाई/मैसी व्यवसायको हकमा दुध दिने १० चटा उन्नत माउ गाई/मैसीहरू पालन गरेको हुनु पर्नेछ । साइलेज उत्पादन गरी विक्री वितरण गर्ने व्यवसायको हकमा कमितमा १० हेक्टर 	<ul style="list-style-type: none"> साइलो पिट निर्माण, साइलेज प्रयोजनको लागि च्याफकटर/मल्टी च्याफकटर स्वरिद, हार्मोन्स स्वरिद साइलेज प्रयोजनको लागि मैके खेती गर्ने ट्याकटर तथा ट्रूलि स्वरिद, कलिट्येटर तथा रोटामेटर स्वरिद, साइलेज बनाउने मेशिन यन्त्र उपकरणहरू स्वरिद, साइलेज दुवानीका लागि दुवानी साधन स्वरिद, घैस

9

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
३.१		जनसंख्या मैत्र घौस खेती गरिएको र सो सम्बन्धित पूर्वाधारहरु भएको हुनु पर्नेछ ।	<p>खेतीको लागि सिचाइ व्यवस्थापन आदि ।</p> <ul style="list-style-type: none"> उल्लेखित कार्यहरु मध्ये हुचानी साधन र टपाक्टर खरिदमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
३.२	टि.एम.आर.मेशिन खरिद	<ul style="list-style-type: none"> चाह्ना पालन व्यवसायको हकमा मात्र बाह्याहरु ५० बटा पालन गरेको हुनु पर्नेछ । गाई/भैसी व्यवसायको हकमा दुध दिने २० बटा उन्नत मात्र गाई/भैसी पालन गरेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> टि.एम.आर.मेशिन खरिद गर्ने कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
३.३	साइलेज प्रयोजनको लागि च्याफ कटर खरिद	<p><u>मोटर सहितको च्याफकटर खरिद</u></p> <ul style="list-style-type: none"> चाह्ना पालन व्यवसायको हकमा १० बटा भन्दा बढी मात्र बाह्याहरु पालन गरेको हुनु पर्नेछ । गाई/भैसी पालन व्यवसाय हकमा २ भन्दा बढी मात्र गाई/भैसीहरु पालन गरेको हुनु पर्नेछ । मासुको लागि पाहा पालन गर्ने व्यवसायको हकमा ५ बटा भन्दा बढी पाहाहरु पालन गरेको हुनु पर्नेछ । <p><u>साइलेज प्रयोजनको च्याफकटर/मल्टी च्याफकटर तथा ग्रास हार्ड्वेर खरिद</u></p> <ul style="list-style-type: none"> चाह्ना पालन व्यवसायको हकमा ५० बटा भन्दा बढी मात्र बाह्याहरु पालन गरेको हुनु पर्नेछ । गाई/भैसी पालन व्यवसाय हकमा १० भन्दा बढी उन्न भात्रु गाई/भैसीहरु पालन गरेको हुनु पर्नेछ । मासुको लागि पाहा पालन गर्ने व्यवसायको हकमा २० बटा भन्दा बढी पाहा पालन गरेको हुनु पर्नेछ । <p>कृपकाहरुसाई साइलेज प्रयोजनको च्याफकटर/मल्टी च्याफकटर तथा ग्रास हार्ड्वेर वितरण गरिनेछ ।</p>	<ul style="list-style-type: none"> मोटर सहितको च्याफकटर खरिद, साइलेज प्रयोजनका लागि च्याफकटर, मल्टीफंक्शन च्याफकटर खरिद, साइलेज प्रयोजनको घौस काटनका लागि ग्रास हार्ड्वेर खरिद आदि । उल्लेखित कार्यहरुका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
३.४	मोटर सहितको च्याफकटर वितरण	<ul style="list-style-type: none"> चाह्ना पालन व्यवसायको हकमा १० बटा भन्दा बढी मात्र बाह्याहरु पालन गरेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> मोटर सहितको च्याफकटर खरिद गर्ने उल्लेखित कार्यहरुका लागि कुल लागतको अधिकतम ७५% सम्म

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
		<ul style="list-style-type: none"> गाई/भैसी पालन अवधारणामा भन्दा बढी मात्र गाई/भैसी पालन गरेको हुनु पर्नेछ । मासुको जागि पाडा पालन गर्ने अवधारणाको हकामा १० बटा पाडा भन्दा बढी पाडा पालन गरेको हुनु पर्नेछ । 	अनुदान उपलब्ध गराउन सकिनेछ ।
४	माछा उत्पादन तथा मत्स्य अवधारणा प्रबढ्दनसैंग सम्बन्धित कार्यक्रम		
४.१	बातावरण संरक्षण एवं पोषण सुधारका लागि करेसा पोखरी निर्माण	<ul style="list-style-type: none"> यो कार्यक्रम पहाडी ढेखमा मात्र संचालन गर्नुपर्नेछ । पोखरीको जलाशय धेखफल प्रति व्यक्ति कम्तीमा १०० लर्ड भी, गरेको हुनु पर्नेछ । पोखरीमा पानीको गहिराइ कम्तीमा १२० सेमी, गहिरो गरेको हुनु पर्नेछ । यस कार्यक्रममा समूह सहकारीमा आवद्ध कृपक सदस्यहरु मात्र समावेश हुन सक्ने छून् । 	<ul style="list-style-type: none"> पोखरी संरचना निर्माण र प्लाटिक पोखरी निर्माण गर्ने कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
४.२	नश्च सुधारका लागि उन्नत माउ माछा/Future brood खरिदमा अनुदान	<ul style="list-style-type: none"> शुद्ध नश्चको माउ माछा / Future Brood PIT (Passive Integrated Transponder) Tag लगाएको हुनुपर्नेछ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको शुद्ध नश्चको हुनु पर्दछ । पहिचान चिन्ह PIT(Passive Integrated Transponder) Tag सहितका शुद्ध नश्चका भविष्यमा तयार हुने माउहरु सरकारी मत्स्य विकास केन्द्रहरूबाट वा नेपाल सरकारले सिफारिस गरेको श्रोत केन्द्रले उत्पादन गरेको हुनु पर्नेछ । उन्नत माउ माछाहरु स्टक गर्नका लागि हाँचरीकाली छुटै अवधित माउ पोखरीको अवधारणा गर्नु पर्नेछ । माछाको बीमा गरेकालाई प्राप्तिका दिइनेछ । 	<ul style="list-style-type: none"> नश्च सुधारका लागि उन्नत माउ माछा/Future brood खरिद तथा दुवानी गर्न स्थानीय दर रेट अनुसार अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
४.३	मत्स्य विज दुवानी अनुदान	<ul style="list-style-type: none"> मत्स्य विज दुवानीमा पहाडी ढेखमा मात्र कार्यक्रम सञ्चालन गर्न सकिनेछ । मत्स्य कृपकले Hatchling, Fry, र Fingerlings दुवानीमा आवेदन दिन सक्ने । नेपाल सरकारले पालन प्रविधिका लागि 	<ul style="list-style-type: none"> मत्स्य विज दुवानी गर्न स्थानीय दर रेट अनुसार अधिकतम ७५% सम्म दुवानी अनुदान उपलब्ध गराउन सकिनेछ ।

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	जारीक मापदण्ड
४.६		<ul style="list-style-type: none"> सिफारिस गरिएको मन्त्रालयका माछाहरु हुनुपर्दछ । मत्स्य बीज खरिद गर्दा वर्ती भएका निजी मत्स्य फर्म/ह्याचरी/सरकारी फर्म वा थोत केन्द्रबाट उत्पादित भएको हुनु पर्नेछ । उत्त मत्स्य बीज नेपाल सरकारले सिफारिस गरेको जातको हुनु पर्नेछ । 	
४.७	व्यावसायिक माछा पोखरी निर्माण तथा मर्मत सुधार एवं सुदृढीकरण	<ul style="list-style-type: none"> तराईमा कम्तिमा छ कहा जलाशय धोत्रफलमा मत्स्य पोखरी निर्माण गर्नु पर्नेछ । हिमाल/पडाइमा कम्तिमा १ रोपनी (५०० वर्ग मिटर) धोत्रफलमा मत्स्य पोखरी निर्माण गर्नु पर्नेछ । एक अनुदानप्राप्तिलाई अधिकतम पाँच हेक्टर धोत्रफलमा नयी पोखरी निर्माणका लागि मात्र अनुदान उपलब्ध गराउन सकिने छ । 	<ul style="list-style-type: none"> नयी पोखरी निर्माण र पुराना पोखरी मर्मत सुधार एवं सुदृढीकरण गर्न स्थानीय दर रेट अनुसार कुल लागतको अधिकतम ७५% सम्म अनुदान दिन सकिनेछ ।
४.८	व्यवसायिक रेन्वो ट्राउट माछापालन	<ul style="list-style-type: none"> न्यूनतम ५० वर्ग मिटर रेस-बेमा निर्माण गर्नु पर्नेछ एक अनुदानप्राप्तिलाई बहीमा २५० वर्ग मिटरसम्म रेस वे निर्माणका लागि अनुदान उपलब्ध गराउन सकिने छ । 	<ul style="list-style-type: none"> रेस-वे निर्माण गर्न स्थानीय दर रेट अनुसार कुल लागतको अधिकतम ७५% सम्म अनुदान दिन सकिनेछ ।
४.९	मत्स्य ह्याचरी निर्माण एवं व्यवस्थापन	<ul style="list-style-type: none"> नेपाल सरकारले पालन प्रविधिका लागि सिफारिस गरिएका जातका माछाहरु (warm water, cool water, Cold water and ornamental species) हुनु पर्दछ । 	<ul style="list-style-type: none"> मत्स्य ह्याचरी सम्बद्ध पुर्वाधार निर्माण/सुधार र मत्स्य ह्याचरी सम्बन्धी मेशिन औजार यन्त्र उक्परणहरु खरिद गर्न कुल लागतको अधिकतम ७५% सम्म अनुदान दिन सकिनेछ ।
४.१०	मत्स्य नर्सरी निर्माण तथा व्यवस्थापन	<ul style="list-style-type: none"> मत्स्य नर्सरी पहाडमा कम्तिमा ३ रोपनी (जलाशय धोत्रफल) मा पोखरी हुनु पर्नेछ । तराईमा कम्तिमा १ हेक्टर (जलाशय धोत्रफलमा) कम्तिमा ३ वटा पोखरी हुनु पर्नेछ । ट्राउट माछापालनको हकमा नर्सरी रेस-वे कम्तिमा पचास वर्ग मिटर बनाउनु पर्नेछ । अनिवार्य रूपमा नर्सरी (भुरा हुकाउने पोखरी र रियरिङ पोखरी) ठूलो भुरा हुकाउने पोखरी निर्माण गरेको हुनु 	<ul style="list-style-type: none"> मत्स्य नर्सरी सम्बद्ध पुर्वाधार निर्माण तथा सुधार गर्न स्थानीय दर रेट अनुसार कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
		<p>पर्दछ।</p> <ul style="list-style-type: none"> साधारणतया नर्सरीको गरिमाहरूको ७५ वेसि १.२ मिटर हुनु पर्दछलाईनगर, बिजली रियरिङ पोखरीको गहिराई १ वेसि १.५ मिटर सम्म हुनु पर्दछ। आवश्यकता अनुहापको वितरण एवं कण्डसनिड टैक समेत निर्माण गर्नु पर्नेछ। अनिवार्यहरूमा मत्स्य बीमा गरेको हुनु पर्नेछ। भिज्र प्रजातिका माछाहरू भिज्रभिज्रे पोखरीमा राख्नु पर्दछ। 	
४.८	मत्स्य उत्पादनमा यान्त्रिकरण सहयोग	<ul style="list-style-type: none"> माछा पालन हिमाल, पहाडमा न्यूनतम एक रोपनी (पाचैसय वर्ग मिटर) तराईमा छ कहा जलाशय पुर्ने गरी निर्माण गर्नु पर्नेछ। रेन्जो ट्राउट माछापालनमा रेस-चे कम्तिमा पचास वर्ग मिटर हुनु पर्नेछ। व्यवसायिक माछा पालनका लागि नेपाल सरकारले सिफारिस गरिएका माछाहरूको हकमा मात्र लागू हुनेछ। मत्स्य बीमा गरेकाहरूलाई प्राथमिकता दिईनेछ। 	<ul style="list-style-type: none"> मत्स्य यान्त्रिकरणका साथि आवश्यक मत्स्य औजार उपकरणहरू सहित गर्न कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
५	पशुपन्थीजन्य तथा मत्स्य व्यवसायको उद्योग तथा बजारिकरणसँग सम्बन्धित कार्यक्रम		
५.१	डेरी उद्योग प्रबर्द्धन	<ul style="list-style-type: none"> डेरी उद्योगको हकमा ईनिक कम्तिमा १०० लिटर दुध संकलन गरी दुध तथा दुरधजन्य पदार्थहरू बनाई विक्री गर्ने गरेको डेरी उद्योग भएको हुनु पर्नेछ। 	<ul style="list-style-type: none"> डेरी भवन निर्माण, सुधार, डेरी उद्योगमा प्रयोग हुने औजार उपकरहरू पाश्चुराइजेसन मेशिन, होमोनाईजर बोइलर, चिलिङ भ्याट, चिज भ्याट, दुवानी साधन, जेनेटर, किम सेपरेट, बटर चर्नर मिलक एनालाईजर, डिजिटल ड्यालेन्स, मिलक क्यान, मिलक प्याकेजिङ मेशिन, डिपक्टिज, फ्रिज, फ्रिज चिज मेकर तथा दुरधजन्य पदार्थ विविधिकरणको लागि आवश्यक पर्ने औजार उपकरणहरू सहित, विजुली चर्ती, डल निकास, ओभरोड ट्याकी, पार्वप फिटाइ, बाटर सेनिटाईजर, केप्ट डिस्पोजल र पानी तान्न मेशिन जडान, किरा द्विग्ना नपस्ने व्यवस्था

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक भैरवी सुधार समिति दिनांक नं.-१ २०८० ब्रह्मपुर, काशीपुर	आर्थिक मापदण्ड
			<p>र अन्य जीविक सुरक्षाका विधि अवलम्बन आदि।</p> <ul style="list-style-type: none"> उल्लेखित कार्यहरु मध्ये दुवानी साधनमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
५.२	डेरी पसल निर्माण/सुधार	<ul style="list-style-type: none"> डेरी पसल निर्माण/सुधार कार्यक्रममा सामानी हुने आवेदकले कमितमा दैनिक १०० लिटर दुध वा सोही चराचरको दुरध्यजन्य पदार्थहरु विकी वितरण गरि रहेको हुन पर्नेछ। 	<ul style="list-style-type: none"> विकी कक्ष निर्माण, टायल/मार्टिन फिटिङ, मिल्क क्रयन, मिल्क कन्टेनर, फ्रिज वा डिप फ्रिज खरिद, भेण्डाह मेशिन, कफि मेशिन, विजिटल डिस्प्ले खरिद र जडान, मिल्क हिस्पेन्सर खरिद, डेरी पसलको सजावट आदि खरिद। उल्लेखित कार्यहरुका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
५.३	मिल्क एनालाइजर वितरण	<ul style="list-style-type: none"> न्यूनतम दुध ३०० लिटर दैनिक दुध संकलन गरी विकी गरेको हुनु पर्नेछ। 	<ul style="list-style-type: none"> मिल्क एनालाइजर मेशिन खरिद गर्ने कुल लागतको अधिकतम ७५% सम्म अनुदान दिन सकिनेछ।
५.४	चिलिङ भ्याट स्थापना	<ul style="list-style-type: none"> ५०० लिटर शमताको चिलिङ भ्याटको स्थापनाका लागि दैनिक ३०० लिटर दुध संकलन गरेको हुनु पर्नेछ। १००० लिटर शमताको भ्याटको लागि दैनिक ७०० लिटर लिटर दुध संकलन गरेको हुनु पर्नेछ। २००० हजार लिटर शमताको लागि १५०० लिटर दुध संकलन गरेको हुनु पर्नेछ। 	<ul style="list-style-type: none"> चिलिङ भ्याट खरिद तथा दुवानी, विजुलीको बैकल्पिक व्यवस्थाको लागि जेनेटर खरिद, मिल्क एनालाइजर खरिद, चिलिङ भ्याट अन्य एसेसरिज सामानहरु खरिद। उल्लेखित कार्यहरुका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
५.५	मासुजन्य उद्योग प्रबढ्दन	<ul style="list-style-type: none"> कमितमा दैनिक १०० के.जी. खसी/ ओका/ कुखुरा/ राँगा/ बंगुरको मासु संकलन गरी मासु तथा मासुको परिकारहरु (ससेज, सिकुटी, आचार) आदि बनाई विकी वितरण गरेको हुनु पर्नेछ। महक तथा प्रिफ्रेज विद्युतको साइनको सुविधा भएको हुनु पर्नेछ। 	<ul style="list-style-type: none"> पूर्वाधार निर्माण/सुधार, मेशिन वन्ड उपकरणहरु खरिद, मासु तथा मासुजन्य पदार्थहरुको दुवानी साधन खरिद, कोल्ड रम स्थापना, फ्रिज/डिप फ्रिज खरिद, विजुलीको बैकल्पिक व्यवस्थाको लागि जेनेटर खरिद, मासु क्राटने स्टेनलेश सामार्गीहरु खरिद। उल्लेखित कार्यहरु मध्ये दुवानी साधनमा अधिकतम ५०% सम्म र

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्डहरू	आधिक मापदण्ड
		 प्राविधिक मापदण्डहरू प्रधानमंत्री १५/८/२०२३	अन्य कार्यक्रम लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
५.६	मासु/माछा पसल निर्माण/सुधार	<ul style="list-style-type: none"> संघीय पशु बघशाला तथा मासु जैव ऐन, २०५५, नियमावली २०५७ र पशु बघशाला र मासु जैव प्राविधिक नियंत्रिका, २०६४ व्यवस्था भए चमोजिम हुनेछ । मासु जैव ऐन, २०५५ कार्यान्वयन नभएको अवस्थामा स्थान विशेषको आवश्यकता मुताविक सम्बन्धित कार्यालयको परामर्श लिई सामान्य परिमार्जन सहितको मासु/माछा पसल निर्माण/सुधारमा साझेदारी गर्न आधा पर्ने छैन । मासु/माछा पसलको स्वरूप संघीय पशु बघशाला र मासु जैव प्राविधिक नियंत्रिका २०६४ को अनुसूची-३ चमोजिम हुनु पर्नेछ । मासु/माछा पसल सुधार पश्चात संघीय पशु बघशाला र मासु जैव प्राविधिक नियंत्रिका २०६४ को मापदण्डहरू पालना गरेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> मासु विक्री कदमका पूर्वाधारहरूको निर्माण/सुधार, फ्रिज, डिप फ्रिज खरिद, कोल्ड रूम स्थापना, डिजिटल हिस्प्से जडान, मासु पसलमा सिसा फिटिङ, मासु कोटने स्टिलनेपा सामादीहरू खरिद, डिजिट वेईट मेशिन खरिद, विजुलीको बैकलिपक व्यवस्थाको लागि जेनेटर खरिद, मासु पसलको लागि आवश्यक पर्ने अन्य पूर्वाधार सामग्री अवश्यकता अनुदान उपकरणहरूको व्यवस्थापन । उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
५.७	मासु/ मत्स्यजन्य चिस्यान घर (कोल्ड रूम/कोल्ड चेन) स्थापना	<ul style="list-style-type: none"> मासु चिस्यान/मत्स्यजन्य चिस्यान घर स्थापनाका आधार स्वाभित्रमा रहेको कम्तिमा दुई कढा जग्गा हुनु पर्नेछ । सचालकले स्वस्थकर मासु उत्पादन विधि (Hygienic Code of Practice) परिपालना गर्न मञ्चर भएको हुनु पर्नेछ । मासु चिस्यान घर मत्स्यजन्य चिस्यान घर सचालन गर्ने स्थान सामाजिक, वातावरणीय, प्राविधिक र भौगोलिकरूपले समेत उपयुक्त हुनु पर्नेछ । मासु चिस्यान घर मत्स्यजन्य चिस्यान घर बाट फोहर भैला फाल्ने सार्वजनिक ढोका नजिक हुनु हुन्दैन । सडक र धी फ्रेज विधुत लाइन जडानको सुविधा भएको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> मासु चिस्यान घर मत्स्यजन्य चिस्यान घरको पूर्वाधार निर्माण, कोल्ड रूम/ मत्स्यजन्य चिस्यान घरका लागि यन्त्र उपकरण खरिद तथा जडान, मासु चिस्यान घर/मत्स्यजन्य चिस्यान घर को लागि आवश्यक पर्ने अन्य पूर्वाधार निर्माण तथा मेशिन औजार उपकरणहरू खरिद । उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
५.८	पशुपन्थी/पशुपन्थीजन्य पदार्थ तथा मत्स्य	<ul style="list-style-type: none"> मासु तथा मासुजन्य पदार्थ दुवानीका लागि रेफ्रिजरेटर सवारी साधन खरिद 	<ul style="list-style-type: none"> मिलक टपाइर वा रेफ्रिजरेटर जडान गरेको सवारी साधन, दूध तथा

~~सचिव~~

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
	दुवानी साधन खरिद	<p>गर्ने साझेदारले पशु कार्यालयको मासू जीव ऐन, २०५५ नियमावली, २०७३, र प्राविधिक नियोगिकान्तर्भृत्याङ्क का प्रावधानहरू कार्यक्रम सञ्चालन पश्चात परिपालना गर्नु पर्नेछ ।</p> <ul style="list-style-type: none"> दुध तथा दुर्घजन्य पदार्थको सुरक्षित दुवानीका लागि भिलक टगाइर वा रेफ्रिजरेटर जडान गरेको सबारी साधन खरिद गर्ने साझेदारले दैनिक दुई हजार लिटर दुध संकलन वा दुध तथा दुर्घजन्य पदार्थहरूको विक्री वितरण गरेको हुनु पर्नेछ । मासू तथा मासुजन्य पदार्थ दुवानी (रेफ्रिजरेटर जडान सबारी साधन) का लागि हमामा न्यूनतम दुई हजार के, जी, मासू वा मासुजन्य पदार्थहरू कारोबार गरेको हुनु पर्नेछ । जिउदो माछा दुवानीका लागि अविसर्जनेटेड कन्टेनरयुक्त सबारी साधन खरिद गर्नेले हमामा न्यूनतम एक हजार के, जी, मत्स्यको कारोबार गर्ने हुनु पर्नेछ । लाइम एनिमल ट्रान्सपोर्टेशनको साथि दुवानी साधन खरिद गर्ने साझेदारले पशु दुवानी मापदण्ड, २०६४ र पशु कल्याण नियोगिका, २०७३ का प्रावधान परिपालना गर्नु पर्नेछ । 	<p>दुर्घजन्य पदार्थको सुरक्षित दुवानीका लागि विभिन्न धमताको दुई मिटे पिकअप सबारी साधन, मासू दुवानीको लागि रेफ्रिजरेटर जडान गरेको विभिन्न धमताको सबारी साधन, जीवित पशुपन्दी तथा अण्डाको दुवानीका लागि विभिन्न धमताको साइम एनिमल ट्रान्सपोर्टेशनको २ मिटे भएको सबारी साधन, जिउदो माछा दुवानीका लागि विभिन्न धमताको अविसर्जनेटेड कन्टेनरयुक्त सबारी साधन आदि खरिद ।</p> <ul style="list-style-type: none"> उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ५०% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
६	पशुपन्दी तथा मत्स्य पालनसँग सम्बन्धित लक्षित वर्ग तथा पेटेट विस्तारका कार्यक्रम		
६.१	युवा लक्षित पशुपन्दी तथा मत्स्य विकास	<ul style="list-style-type: none"> यस कार्यक्रममा सहभागी हुन स्वदेशमा ने पशुपन्दी पालन व्यवसाय गर्न ईच्छुक युवा युवती हुनु पर्नेछ । प्रस्तावकले पशुपन्दी तथा मत्स्य व्यवसायसँग सम्बन्धित कार्यहरू गर्नु पर्नेछ । 	<ul style="list-style-type: none"> पशुपन्दी तथा मत्स्य व्यवसायसँग सम्बन्धित पूर्वाधार निर्माण/सुधार र पशुपन्दी तथा मत्स्य व्यवसायसँग सम्बन्धित मेशिन, यन्त्र उपकरण खरिद तथा जडान । उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
६.२	कृषि/पशु सहकारी संस्था, समूहसँग सहकार्यमा व्यावसायिक पशुपालन	<ul style="list-style-type: none"> प्रस्तावक संस्थामा आवढ़ कृपकहरू विगतदेखि पशुपालन व्यवसायमा आवढ़ भएको हुनु पर्नेछ । कार्यक्रम सञ्चालन गर्ने संस्थाले कमितमा 	<ul style="list-style-type: none"> गोठ/खोर निर्माण/सुधार, प्रजननका लागि रौगो/सादि/बोका/युम्मा/वीर खरिद तथा दुवानी, च्याफकटर खरिद, साईलेज सम्बन्धी पूर्वाधार

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक समीक्षा	आर्थिक मापदण्ड
		<p>२५ जना पशुपालनको कार्यक्रममा सहभागी गराएको हुन् खालीले छ।</p> <p style="text-align: right;">प्रियदर्शन बहादुर</p>	<p>निर्माण तथा मेशिन, यन्त्र उपकरणहरू खरिद, दुर्घट चिकित्सा केन्द्र स्थापनाका पूर्वाधार निर्माण/सुधार तथा मेशिन, यन्त्र उपकरणहरू खरिद, पशुजन्य उत्पादन तथा पशुजन्य पदार्थहरूको लागि दुवानी साधन खरिद, पशु उपचार र प्रयोगशाला सम्बन्धी मेशिन, यन्त्र उपकरणहरू खरिद, कृत्रिम गर्भाधान सम्बन्धी यन्त्र उपकरण तथा सामार्थीहरू खरिद, आवश्यकता अनुसार पशुपालन संग सम्बन्धित अन्य पूर्वाधार निर्माण तथा मेशिन उपकरणहरू खरिद।</p> <ul style="list-style-type: none"> उल्लेखित कार्यहरू मध्ये दुवानी साधनमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
६.३	कृषक समूह/सहकारी संस्था मार्फत चंगुर विकास	<ul style="list-style-type: none"> प्रस्तावक संस्थामा आवढ़ कृषकहरू विगत देखि चंगुर पालन व्यवसायमा आवढ़ भएको हुन् पर्नेछ। कार्यक्रम सञ्चालन गर्ने संस्थाले चंगुर पालन न्यूनतम १० जना कृषकहरू कार्यक्रममा सहभागी गराएको हुन् पर्नेछ। चंगुरहरूको विभा गरेकालाई प्रायमिकता दिनुपर्नेछ। 	<ul style="list-style-type: none"> खोर निर्माण/सुधार, प्रजननका लागि बीर खरिद तथा दुवानी, दाना कुटानी पिसानी तथा मिक्सचर मेशिन खरिद, पशुजन्य उत्पादन तथा पशुजन्य पदार्थहरूको लागि दुवानी साधन खरिद, पशु उपचार र प्रयोगशाला सम्बन्धी मेशिन, यन्त्र उपकरणहरू खरिद, चंगुरको कृत्रिम गर्भाधान सम्बन्धी यन्त्र उपकरण तथा सामार्थीहरू खरिद, आवश्यकता अनुसार चंगुरपालन संग सम्बन्धित पूर्वाधार निर्माण तथा मेशिन उपकरणहरू खरिद। उल्लेखित कार्यहरूमध्ये दुवानी साधनमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
६.४	आडामा आत्म निर्भर तथा परिवारिक पोषण सुरक्षाको लागि शामिन	<ul style="list-style-type: none"> पिछिएको विपन्न बर्न, दलित, जनजाति वा महिलालाई विशेष प्रायमिकता दिई कार्यक्रम सञ्चालन गरेको हुन् पर्नेछ। 	<ul style="list-style-type: none"> चार हप्ते ब्रह्मर गरेको Dual Purpose वा लोकल चलता खरिद, खोर निर्माण/सुधार, दाना कुटानी

सि.न.	कार्यक्रम/आयोजना	प्राविधिकउपकरणहरु	आर्थिक मापदण्ड
	कुखुरा प्रबर्द्धन	<ul style="list-style-type: none"> • यामिण केत्र कृषककालीको सेवाको विस्तार कृषककालीकृषकहरूलाई प्राथमिकता दिएका हुनु पर्नेछ । • कार्यक्रम सञ्चालन गर्ने संस्थाले कुखुरा पालनका लागि न्युनतम १० जना कृषकहरू कार्यक्रममा सहभागी गराएको हुनु पर्नेछ । • प्रति कृषक कमिट्टी पचास बटा चार हप्ते दुड्हर गरेको लोकल वा Dual Purpose कुखुरा पालन गरेको हुनु पर्नेछ • कमिट्टी दुई सय वर्ग फिट भित्री खोर बस्ने र चार सय पचास वर्ग फिटको कुखुरा वाहिरी खेल्ने/चार्ने ढोक्र भएको खोर चनाएको हुनु पर्नेछ । 	<p>पिसानी तथा मिक्सचर मेशिन खरिद, मिनी ह्यावरी मेशिन खरिद, दाना, चन्ता तथा कुखुरा दुवानीको २ सिट भएको पिक अप दुवानी साधन खरिद ।</p> <ul style="list-style-type: none"> • उल्लेखित कार्यहरू मध्ये दुवानी साधनमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
६.५	हुलाकी मार्ग लक्षित दुध उत्पादन तथा प्रबर्द्धन	<ul style="list-style-type: none"> • यस कार्यक्रममा योग्य प्रस्तावक हुनको लागि हुलाकी मार्ग वा सो संग जोडीएका समूह/सहकारी मात्र हुन सक्ने छन् । • कार्यक्रम सञ्चालनमा कमिट्टी १०० जना कृषक आवढ भै प्रत्येक कृषकले उन्नत नहरका गाईको हकमा कमिट्टी २ बटा उन्नत माउ गाई/मैसी पालन गरेको हुनु पर्नेछ । • चाहै महिना हरियो घौसपातको उपलब्धता वा साईलेजको व्यवस्था गरेको हुनु पर्नेछ । • कार्यक्रममा सहभागी कृषकहरूलाई गाई/मैसीहरूको जीमा गराउन प्रोत्साहन गर्नुपर्नेछ । 	<ul style="list-style-type: none"> • गोठ निर्माण/सुधार, उल्लत नप्तलका गाई/मैसी खरिद तथा दुवानी, दुध संकलन केन्द्र स्थापनाका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र मेशिन उपकरणहरू तथा दुध दुवानी साधन खरिद, डेरी उद्योग सञ्चालन सम्बन्धी पूर्वाधार निर्माण तथा मेशिन उपकरणहरू खरिद, पशु स्वास्थ्य तथा प्रयोगशाला सम्बन्धी यन्त्र उपकरणहरू खरिद, कृत्रिम गर्भाधान सम्बन्धी यन्त्र उपकरणहरू खरिद, कृत्रिम गर्भाधान सम्बन्धी सामार्यीहरू खरिद, साईलेज सम्बन्धी पूर्वाधार निर्माण तथा यान्त्रिकरण । • उल्लेखित कार्यहरू मध्ये दुवानी साधनमा अधिकतम ५०% सम्म र अन्य कार्यका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ ।
६.६	हुलाकी मार्ग लक्षित बाल्चा पालन	<ul style="list-style-type: none"> • बाल्चा पालन गर्न उपयुक्त ढोक्र भएको हुनु पर्नेछ । • कार्यक्रम सञ्चालनमा कमिट्टी ५० जना कृषक आवढ भै प्रत्येक कृषकहरूले कमिट्टी माउ बाल्चा १० बटा पालन गरेको हुनु पर्नेछ । • घौस तथा साईलेजको व्यवस्थापन गरेको 	<ul style="list-style-type: none"> • खोर निर्माण/सुधार, डिपिङ टपाइ निर्माण, प्रजनन योग्य माउ बाल्चा र व्याइको चोका खरिद एवं दुवानी, बाल्चाको कृत्रिम गर्भाधान उपकरण तथा सिमेन खरिद, व्यवसायिक बाल्चा फार्मका आवश्यक पर्ने मेशिन औजार/उपकरण खरिद, बर्डिजो

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक मापदण्ड	अधिक मापदण्ड
		<p>हुनु पर्नेछ।</p> <ul style="list-style-type: none"> कार्यक्रममा आवढ़ गराउन प्रोत्साहन गर्नुपर्नेछ। 	<ul style="list-style-type: none"> मेशिन खरिद, साईलेज सम्बन्धी पूर्वाधार निर्माण तथा यन्त्र उपकरण खरिद, मोटर सहितको च्याफकटर खरिद, कार्यक्रमसंग सम्बन्धी पूर्वाधार तथा यन्त्र उपकरण खरिद। उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
६.७	चाल्चाको बृहत्तर पकेट	<ul style="list-style-type: none"> एक पकेटमा कम्तिमा पचास जना चाल्चा पालन गर्ने कृपकहरू आवढ़ हुनु पर्नेछ। बृहत्तर पकेट कार्यक्रममा आवढ़ प्रत्येक कृपक सदस्यहरूले कम्तिमा दश चटा प्रजनन योग्य मात्र चाल्चाहरू पालन गरेको हुनु पर्नेछ। कार्यक्रममा आवढ़ कृपकहरूले चाल्चाको अनिवार्य रूपमा वीमा गरेको हुनु पर्नेछ। कार्यक्रम सञ्चालन पछात एक पकेट क्षेत्रबाट कम्तिमा वार्षिक दुई सय चटा सम्म खसीबोकाहरू विक्री गरेको हुनु पर्नेछ। आवश्यक प्राविधिक सेवा, तालिम, खोप तथा पशु स्वास्थ्य सेवा सम्बन्धित कार्यालयले सञ्चालन गर्नु पर्नेछ। 	<ul style="list-style-type: none"> खोर निर्माण/सुधार, डिपिङ टपाइ निर्माण, प्रजननयोग्य मात्र चाल्चा र व्याडको बोका खरिद एवं दुवानी, चाल्चाको कृत्रिम गर्भाधान उपकरण तथा सिमेन खरिद, व्यावसायिक चाल्चा फार्मका आवश्यक पर्ने मेशिन औजार/उपकरण खरिद, बर्डिजो मेशिन खरिद, साईलेज सम्बन्धी पूर्वाधार निर्माण तथा यन्त्र उपकरण खरिद, मोटर सहितको च्याफकटर खरिद, कार्यक्रमसंग सम्बन्धी पूर्वाधार तथा यन्त्र उपकरण खरिद। उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% अनुदान उपलब्ध गराउन सकिनेछ।
६.८	उच्च पहाडी क्षेत्र पशु विकास (भेडा/चौरी)	<ul style="list-style-type: none"> उच्च पहाडी क्षेत्रमा पालिने याक/नाक/चौरी वा भेडाको संरक्षण र प्रबर्द्धन गर्न आवढ़ गर्ने कृपकहरू सहभागी गराएको हुनु पर्नेछ। भौगोलिक तथा चालावरणीय हिसाबले याक/चौरी वा भेडा पालनको सम्भावना भएको क्षेत्र हुनु पर्नेछ। तुलनात्मक हिसाबले याक/चौरीको संख्या बही भएको क्षेत्र। याक/चौरी वा पालनमा संलग्न कृपकहरूको बाहुल्यता रहेको। चरिचरनको उपलब्धता तथा चरन खाँडे सुधारको आवश्यक र सम्भावना रहेको 	<ul style="list-style-type: none"> गोठ/खोर निर्माण/सुधार, घुम्ति गोठ/खोर निर्माण/सुधार, घुम्ति गोठका गोठालाहरूका लागि बन्दोबस्तिका सामादी, चरन क्षेत्रमा पिउने पानीको प्रबन्ध र मुहान संरक्षण, चौरीको दुध संकलन, दुवानी, गुणस्तर सुधार, दुध प्रशोधन, दूरध्वजन्य पदार्थको विविधिकरण र चजारिकरण सम्बन्धी आवश्यक पर्ने मेशिन, उपकरणहरू खरिद, उच्चाडका लागि याक खरिद, व्याडका लागि युमा खरिद, उन तथा उनसँग सम्बन्धी उद्योगका मेशिन, यन्त्र उपकरणहरू खरिद, बर्डिजो मेशिन

सि.नं.	कार्यक्रम/आयोजना	प्राविधिक संस्थानीय सेवा विभाग मन्त्रालय प्रधानमंत्री, वर्ष २०२३	आर्थिक मापदण्ड
		खरिद।	<ul style="list-style-type: none"> उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
७	पशु सेवा तथा पशु स्वास्थ्य विस्तारसँग सम्बन्धित कार्यक्रम		
७.१	सहकारी संस्था मार्फत कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालनमा सहयोग	<ul style="list-style-type: none"> अनुदान प्राप्त गर्ने सहकारीले पहाडमा कम्तीमा एक सय र तराईमा तीन सय बट्टा गाई/भैसीमा कृत्रिम गर्भाधान वार्षिक गरेको हुन् पनेछु। यस कार्यक्रम मार्फत गराईने कृत्रिम गर्भाधानको लागि प्राविधिकको सेवा बापत शुल्क सम्बन्धित सहकारीले तोकन् पनेछु। कृत्रिम गर्भाधान सम्बन्धी तालिम गरेको प्राविधिक सहकारी संस्थाले व्यवस्था गरेको हुन् पनेछु। 	<ul style="list-style-type: none"> कृत्रिम गर्भाधानका लागि आवश्यक पने उपकरणहरू खरिद र लिक्वीड नाईट्रोजन, सिमेन, सिथ, रलोच तथा कृत्रिम गर्भाधानको लागि आवश्यक पने सामाची खरिद। उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
७.२	निजी पारामेट्र/पशु चिकित्सकलाई कृत्रिम गर्भाधान र पशु उपचारका लागि उपकरण खरिदमा सहयोग	<ul style="list-style-type: none"> ग्रामीण क्षेत्रमा कम्तीमा दुई वर्षिति अधिकृत सेवा गरिहेको निजी पारामेट्र/निजी पशु चिकित्सकहरू यस कार्यक्रममा योग्य हुन हुन सक्नेछु। सरकारी सेवामा कार्यरित वा निवृत्त पारामेट्र/पशु चिकित्सक यस कार्यक्रममा सहभागी हुन पाउने छैन। 	<ul style="list-style-type: none"> पशुपन्दी उपचारका लागि आवश्यक पने पूर्वाधार निर्माण/सुधार तथा मेशिन औजार उपकरणहरू खरिद, कृत्रिम गर्भाधान गर्नका लागि आवश्यक पने औजार उपकरणहरू खरिद, पशु रोग निशानका लागि प्रयोगशाला स्थापनाका गर्न आवश्यक पने उपकरणहरू खरिद। उल्लेखित कार्यहरूका लागि कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।
७.३	बेरोजगार पशु सेवा प्राविधिकलाई व्यावसायिक पशु पालन कार्यक्रम	<ul style="list-style-type: none"> पशुपालन विषयमा कम्तिमा प्राविधिक एस.एल.सि. वा मान्यता प्राप्त शिक्षण संस्थाहरूबाट भेटेरिनरी विषय अध्ययन गरी बेरोजगार वसेका युवाहरू सहभागी हुनेछन्। 	<ul style="list-style-type: none"> पशु पालनसँग सम्बन्धित व्यवसाय सञ्चालनको लागि पूर्वाधार निर्माण तथा यान्त्रिकरण खरिदमा सहयोग गर्न कुल लागतको अधिकतम ७५% सम्म अनुदान उपलब्ध गराउन सकिनेछ।



५. प्रोत्साहन अनुदान सम्बन्धी मापदण्ड देहाय बमोजिम हुनेछ ।

सि.नं.	कार्यक्रम	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
१	हिउडे मैकैमा नगद प्रोत्साहन	<ul style="list-style-type: none"> हिउडे सिजनमा मैकैको व्यावसायिक खेतीको सम्भावना भएका क्षेत्रहरूमा उच्च प्राथमिकता दिई जिल्लास्तर छुनोट समितिवाट पहिचान गरी कार्यक्रम कार्यान्वयन हुने स्थानीय तह/वडा/क्षेत्र नियोल गरी ती क्षेत्रमा कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन गर्नु पर्नेछ । यसरी स्थानीय तह/वडा/क्षेत्र छुनोट गर्दा प्रति स्थानीय तह/वडा/ क्षेत्रफल पहाडमा न्यूनतम दश हेक्टर र तराईमा बीस हेक्टरमा मैकै खेती विस्तार गर्न सकिने हुनुपर्छ । क्लस्टरमा रहेका प्रति किसान पहाडमा न्यूनतम पौध रोपनी र तराईमा न्यूनतम दश कहामा हिउडे मैकै रोपेको हुनुपर्नेछ । हिउडे मैकै प्रोत्साहनका साथि सूचीकृत तथा उन्मोचित जातहरू प्रयोग गर्नेलाई प्राथमिकता दिनु पर्नेछ । नेपालमा उन्मोचित उभ्रत तथा वर्णशिकर जातहरूलाई कार्यक्रम सञ्चालनका लागि प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्नु पर्नेछ । हिउडे मैकै खेती क्षेत्र विस्तार नगद प्रोत्साहन प्राप्त गर्न, मैकै लाईनमा रोप्नु पर्नेछ, न्यूनतम प्रति हेक्टर उत्पादकत्व ६ भे.टन हुनुपर्नेछ । हिउडे मैकैमा नगद प्रोत्साहनको प्रबाहका लागि क्षेत्रफल एकिन गर्न जि. पि. एस. उपकरण आधार मानिनेछ । नगद प्रोत्साहन रकम प्रत्येक क्लस्टरमा न्यूनतम देवटा क्रप कटीह गरी औसत उत्पादकत्व एकिन गरे पश्चात उपलब्ध गराइनेछ । रोपेको मैकैको बीमा गराउनेलाई प्राथमिकता दिनुपर्नेछ । 	<ul style="list-style-type: none"> प्रति कहामा पौध सय रूपैया/प्रति रोपनी सात सय पचास रूपैया नगद प्रोत्साहन उपलब्ध गराउन सकिने छ । प्रति किसान पहाडमा अधिकतम ६६ रोपनी र तराईमा १०० कहामा क्षेत्रफलमा मात्र प्रोत्साहन उपलब्ध गराउन सकिनेछ ।
२	चैते धान/बोरो धानमा नगद प्रोत्साहन अनुदान	<ul style="list-style-type: none"> चैते धान खेतीको सम्भावना भएका स्थानीय तह तथा क्षेत्रहरूलाई प्राथमिकतामा राखी कार्यक्रम कार्यान्वयन हुने स्थानीय तह जिल्लास्तर छुनोट समितिवाट छुनोट गरी ती क्षेत्रमा कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन गर्नु पर्नेछ । यसरी क्षेत्र / स्थानीय तह छुनोट गर्दा प्रति क्षेत्र/स्थानीय तह तराईमा न्यूनतम बीस हेक्टर र पहाडमा सात हेक्टर चैते धान खेती गर्न सबैने क्षेत्र/तह प्राथमिकतामा राखी सञ्चालन गर्नुपर्नेछ । 	<ul style="list-style-type: none"> प्रति कहामा पौध सय रूपैया/प्रति रोपनी सात सय पचास रूपैया नगद प्रोत्साहन उपलब्ध गराउन सकिने छ । प्रति किसान पहाडमा अधिकतम ६६ रोपनी र तराईमा १०० कहामा क्षेत्रफलमा मात्र प्रोत्साहन उपलब्ध उपलब्ध गराउन सकिनेछ ।

४

७

संचिव

सि.नं.	कार्यक्रम	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
		<ul style="list-style-type: none"> कलस्टरमा रहेका प्रति किसान पहाडमा रोपनी र तराईमा न्यूनतम दश कहामा हुनुपर्नेछ । नगद प्रोत्साहनको लागि एकिन गर्ने धेवफल मापन गर्ने जि. पि. एस. उपकरण साई आधार मानिनेछ । नगद प्रोत्साहन रकम कलस्टरमा न्यूनतम ३ बटा क्रप कटीह गरी औसत उत्पादकत्व एकिन गरेपछात उपलब्ध गराईनेछ । चैते धानका लागि सूचिकृत तथा उन्मोचित जातहरू मात्र यस कार्यक्रम का लागि छुनोट गर्नु पर्नेछ । धानको चीमा गर्नेलाई प्राथमिकता दिनुपर्नेछ । नगद प्रोत्साहन प्राप्त गर्ने न्यूनतम प्रति हेक्टर उत्पादकत्व ५ मेट्रन हुनु पर्नेछ । 	
३	भटमास खेतीमा प्रोत्साहन	<ul style="list-style-type: none"> भटमास खेतीको सम्भावना भएका स्थानीय तह तथा धेवहरूलाई प्राथमिकतामा राखी कार्यक्रम कार्यान्वयन हुने स्थानीय तह जिल्लास्तर छुनोट समितिबाट छुनोट गरी ती धेवमा कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन गर्नु पर्नेछ । प्रति कलस्टर तराईमा न्यूनतम १० हेक्टर र पहाडमा न्यूनतम ५ हेक्टर हुनुपर्ने कलस्टरमा प्रति किसान तराईमा १० कहार र पहाडमा ५ रोपनीमा भटमास रोपेको हुनुपर्ने नगद प्रोत्साहनको लागि एकिन गर्ने धेवफल मापन गर्ने जि. पि. एस. उपकरण लाई आधार मानिनेछ । नगद प्रोत्साहन रकम कलस्टरमा न्यूनतम २ बटा क्रप कटीह गरी औसत उत्पादकत्व एकिन गरेपछात उपलब्ध गराईनेछ । नगद प्रोत्साहन प्राप्त गर्ने न्यूनतम प्रति हेक्टर उत्पादकत्व पहाडमा १.५ र तराईमा २.० मेट्रन हुनुपर्नेछ । 	<ul style="list-style-type: none"> प्रति कहाएक हजार रुपैया/प्रति रोपनी पन्ध सय रुपैया नगद प्रोत्साहन उपलब्ध गराउन सकिनेछ । प्रति किसान पहाडमा अधिकतम ६६ रोपनी र तराईमा १०० कहाधेवफलमा मात्र प्रोत्साहन उपलब्ध उपलब्ध गराउन सकिनेछ ।
४	लसुन/प्याज उत्पादनमा प्रोत्साहन	<ul style="list-style-type: none"> लसुन/प्याज खेतीको सम्भावना भएका स्थानीय तह तथा धेवहरूलाई प्राथमिकतामा राखी कार्यक्रम कार्यान्वयन हुने स्थानीय तह जिल्लास्तर छुनोट समितिबाट छुनोट गरी ती धेवमा कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन गर्नु पर्नेछ । प्रति कलस्टर तराईमा न्यूनतम १० हेक्टर र पहाडमा न्यूनतम ५ हेक्टर हुनुपर्ने कलस्टरमा प्रति किसान तराईमा १० कहार र पहाडमा ५ रोपनीमा प्याज रोपेको हुनुपर्ने नगद प्रोत्साहनको लागि एकिन गर्ने धेवफल मापन गर्ने 	<ul style="list-style-type: none"> प्रति कहाएक हजार रुपैया/प्रति रोपनी पन्ध सय रुपैया नगद प्रोत्साहन उपलब्ध गराउन सकिनेछ । प्रति किसान पहाडमा अधिकतम ६६ रोपनी र तराईमा १०० कहाधेवफलमा मात्र प्रोत्साहन उपलब्ध उपलब्ध गराउन सकिनेछ ।

सि.नं.	कार्यक्रम	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
		<p>जि. पि. एस. उपकरणलाई आधार प्रोत्साहन रकम क्लस्टरमा न्यूनतम ५० हेक्टर क्षेत्रमा कटीए गरी औसत उत्पादकत्व एकिन गरेपश्चात उपलब्ध गराईनेछ ।</p> <ul style="list-style-type: none"> नगद प्रोत्साहन प्राप्त गर्ने न्यूनतम प्रति हेक्टर उत्पादकत्व १५ मे. हुनुपर्नेछ । 	
५	आलु उत्पादनमा प्रोत्साहन	<ul style="list-style-type: none"> आलु खेतीको सम्भावना भएका स्थानीय तह तथा क्षेत्रहरूलाई प्रायमिकतामा राखी कार्यक्रम कार्यान्वयन हुने स्थानीय तह जिल्लास्तर छनोट समितिबाट छनोट गरी ती क्षेत्रमा कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन गर्नु पर्नेछ । प्रति हेक्टर तराईमा न्यूनतम १० हेक्टर र पहाडमा न्यूनतम ५ हेक्टर हुनुपर्ने क्लस्टरमा प्रति किसान तराईमा १० कट्टा र पहाडमा ५ रोपनीमा आलु रोपेको हुनुपर्ने नगद प्रोत्साहनको लागि एकिन गर्ने क्षेत्रफल मापन गर्ने जि.पि.एस. उपकरण लाई आधार मानिनेछ । नगद प्रोत्साहन रकम क्लस्टरमा न्यूनतम २ बटा कप कटिए गरी औसत उत्पादकत्व घिक्न गरेपश्चात उपलब्ध गराईनेछ । नगद प्रोत्साहन प्राप्त गर्ने न्यूनतम प्रति हेक्टर उत्पादकत्व २० मे.टन हुनुपर्नेछ । 	<ul style="list-style-type: none"> प्रति कट्टा एक हजार रूपैया/प्रति रोपनी पन्ध सय रूपैया नगद प्रोत्साहन उपलब्ध गराउन सकिनेछ । प्रति किसान पहाडमा अधिकतम ६६ रोपनी र तराईमा १०० कट्टा क्षेत्रफलमा मात्र प्रोत्साहन उपलब्ध उपलब्ध गराउन सकिनेछ ।
६	प्राङ्गणिक मल अनुदान	<ul style="list-style-type: none"> नेपाल सरकारले तोकेको गुणस्तर अनुसार प्राङ्गणिक मल उत्पादन गरी यस प्रदेशभित्र किसानहरूले प्रयोग गर्नेगरी विक्री भएको प्राङ्गणिक मलमा प्रति इकाई उत्पादनका आधारमा किसानहरूलाई उत्पादक मार्फत नगद प्रोत्साहन उपलब्ध गराउन सकिनेछ । यसका लागि उत्पादकहरूले आफुले उत्पादन गरेको प्राङ्गणिक मलको गुणस्तर सहित कति परिमाणमा विकी गर्ने हो मन्त्रालयमा सुचिकरण गर्नुपर्नेछ । नेपाल सरकारले तोकेको गुणस्तर पुरा गरेका सुचिकृत उत्पादकहरूबाट मल खरिद गर्ने किसानहरूलाई मात्र प्राङ्गणिक मल खरिदमा अनुदान उपलब्ध गराईनेछ । अनुदानमा प्राङ्गणिक मल उपलब्ध गराउन कृषि ज्ञान केन्द्रहरूले सुचिकृत उत्पादकहरूलाई किसानको नाम र परिमाण सिफारिस गरी पठाउनु पर्नेछ । कृषि ज्ञान केन्द्रको सिफारिसमा सुचिकृत उत्पादकहरू मार्फत किसानलाई अनुदानमा विकी गरेको मलको विवरण कृषि ज्ञान केन्द्रले नियोगानलाय मार्फत मन्त्रालयमा पठाउनुपर्नेछ । 	<ul style="list-style-type: none"> प्रति के.जी. पौंछ रूपैयाका दरसे नगद अनुदान उपलब्ध गराईने छ । किसानको खेती गरेको जरगाका आधारमा कृषि ज्ञान केन्द्रसे प्राङ्गणिक मलको परिमाण सिफारिस गर्नुपर्नेछ ।

सि.नं.	कार्यक्रम	प्राविधिक मापदण्ड	आर्थिक मापदण्ड
६	साईलेज प्रयोजनको लागि मैके धीस खेतीमा अनुदान	<ul style="list-style-type: none"> साईलेज उद्योग वा व्यावसायिक गाई खेतीको बाटा फार्महरूसे साईलेज बनाउनका लागि प्रस्तुत खर्चको खेती गरिएका कृपकहरूलाई प्रोत्साहन दिएको गराउनु पर्नेछ । मैके खेती गर्नु पूर्व नै खुरिद गर्ने व्यवसायी र कृपक वीच स्थानीय तहको रोहबरमा समझौता भएको हुनु पर्नेछ । मैके खेती न्यूनतम एक हेक्टर लागाएको हुनु पर्नेछ । यो कार्यक्रम अन्तरगत एक अनुदानघाहीले अधिकतम ५ हेक्टर सम्मका लागि मात्र अनुदान उपलब्ध गराउन सकिनेछ । 	<ul style="list-style-type: none"> मैके खेतीको गरे बापत प्रोत्साहन स्वरूप प्रति हेक्टर बहामा रु. १५ हजार अनुदान दिन सकिनेछ । ।
८	दुध उत्पादनमा आधारित अनुदान वितरण	<ul style="list-style-type: none"> यस कार्यक्रम आवद्ध हुने सहकारी संस्था, संकलन केन्द्र र डुरी उद्योगहरूसे दैनिक कमितमा ५०० लिटर दुध संकलन गरेको हुनु पर्नेछ । कार्यक्रममा सहभागी कृपकहरूले वार्षिक २०० दिन संकलन गरेको हुनु पर्नेछ । छुनोट भएका संस्थाहरूले संकलित दुध आफैले प्रशोधन गरी वा अन्य डेरी उद्योगहरूलाई विक्री वितरण गर्ने प्रबन्ध गरेको हुनु पर्नेछ । छुनोट भएका संस्थाहरूले संस्थागत रूपमा खरिद र विक्री गरेको प्रमाण पेश गरेको हुनु पर्नेछ । खरिद गरेको दुध न्यूनतम नेपाल सरकारको गुणस्तर मापदण्ड पुगेको हुनु पर्नेछ । 	<ul style="list-style-type: none"> प्रति लिटर रु. दुई रुपैया प्रोत्साहन अनुदान दिन सकिनेछ । ।

परिच्छेद- ५

अनुदान वितरण मापदण्ड र प्रक्रिया

६. विभिन्न बालीहरूमा प्रोत्साहन अनुदान वितरण प्रक्रिया:

- सम्बन्धित बालीको व्यावसायिक खेतीको सम्भावना भएका खेतहरूका स्थानीय तहसील समन्वय गरी जिल्लास्तर छुनोट समितिवाट कार्यान्वयन हुने स्थानीय तह/बडा/क्षेत्र निक्यौल गरी प्राविधिक मापदण्ड अनुसारको खेतकलका बलस्तर छुनोट गरी ती बलस्तरमा कार्यक्रम संचालनका लागि सूचना प्रकाशन गर्नु पर्नेछ ।
- बलस्तरमा रहेका प्रति किसानले प्राविधिक मापदण्ड अनुसारको न्यूनतम खेतकलमा खेती गरेका किसानहरूलाई सम्बन्धित कार्यालयको दुईजना प्राविधिकहरूले स्थलगत अनुगमन गरी उपयुक्त अनुदानघाही नाम सिफारिस गरी जिल्लास्तर छुनोट समितिमा पेश गर्नुपर्नेछ ।
- जिल्लास्तर छुनोट समितिवाट छुनोट भएका अनुदानघाहीको बाली स्थलगतरूपमा अनुगमन गरी नगद रकम उपलब्ध गराउनु पर्नेछ ।

सचिव

- कुनै कलस्टरमा कार्यालयको स्वीकृत बजेटमा विनियोजन रकमले अपुग भएमा कुल स्वीकृत बजेटलाई कुल देवताकलका आधारमा दामासाहीले प्रोत्साहन रकम उपलब्ध गराइन्दै ।

५. प्राइविट मल नगद प्रोत्साहन अनुदान वितरण प्रक्रिया:

- मन्त्रालयले सावर्जनिक सूचना गरी मल उत्पादकहरूलाई सुचिकरण हुन आव्हान गर्ने ।
- सुचिकृत मल उत्पादकहरूको नाम तथा उपलब्ध गराउन सबैं प्राइविट मलको परिमाण, गुणस्तर सबै कृषि ज्ञान केन्द्रहरूलाई उपलब्ध गराउने ।
- सम्बन्धित कृषि ज्ञान केन्द्रहरूले किसानहरूलाई सहुलियत दरमा प्राइविट मल खरिदको सूचना गरी अनुगमन पश्चात किसानहरूले मल खरिद गरेको परिमाणको विवरण निर्देशनालय मार्फत मन्त्रालयमा पठाउने ।
- मन्त्रालयले सम्बन्धित मल उत्पादकले किसानलाई उपलब्ध गराएको सहुलियत रकम सोधनर्ता गर्ने ।

६. दुध उत्पादनमा आधारित नगद प्रोत्साहन अनुदान वितरण प्रक्रिया:

- सम्बन्धित कार्यालयले दुधको व्यावसायिक उत्पादन सम्भावना भएका देवताका स्थानीय तहसँग समन्वय गरी जिल्लास्तर छनोट समितिबाट कार्यक्रम कार्यान्वयन हुने स्थानीय तह/बडा/देव निवासीले गरी प्राविधिक मापदण्ड अनुसारको सहकारी संस्था, डेरी उद्योगहरू छनोट गर्न सूचना प्रकाशन गर्नु पर्नेछ ।
- कार्यक्रममा सहभागिताका लागि निवेदन दिने सहकारी संस्था, डेरी उद्योगहरूको कलस्टरमा रहेका प्रति किसानले प्राविधिक मापदण्ड पुरा गरेको नगरेको बारे सम्बन्धित कार्यालयको दुईजना प्राविधिकहरूले स्थलगत अनुगमन गरी उपयुक्त सहकारी संस्था, डेरी उद्योगहरू नाम सिफारिस गरी जिल्लास्तर छनोट समितिमा पेश गर्नु पर्नेछ ।
- जिल्लास्तर छनोट समितिबाट छनोट भएका अनुदानयाही संस्थाहरूको सम्बन्धित कार्यालयले स्थलगतरूपमा अनुगमन गरी नगद रकम उपलब्ध गराउनु पर्नेछ ।
- कुनै कलस्टरमा कार्यालयको स्वीकृत बजेटमा विनियोजन रकमले अपुग भएमा कुल स्वीकृत बजेटलाई छनोट भएका अनुदानयाहीहरूलाई दामासाहीले प्रोत्साहन रकम उपलब्ध गराईनेछ ।

७. साईलेज प्रयोजनको लागि मैक घौस सेतीमा अनुदान वितरण प्रक्रिया:

- सम्बन्धित कार्यालयले साईलेज प्रयोजनका लागि घौससेती गर्ने व्यावसायिक पशुपालन फार्म लक्षित गरी सार्वजनिक सूचना प्रवाह गर्नु पर्नेछ ।
- प्राप्त निवेदनहरूको स्थलगत अनुगमनका लागि कार्यालयको दुईजना प्राविधिकहरूले स्थलगत अनुगमन गरी प्राविधिक मापदण्ड पुरा गरेका निवेदकहरूको नाम जिल्लास्तर छनोट समितिमा छनोटका लागि पेश गर्नु पर्नेछ ।
- जिल्लास्तर छनोट समितिबाट छनोट भएका अनुदानयाही संस्थाहरूको स्थलगतरूपमा अनुगमन गरी नगद रकम उपलब्ध गराउनु पर्नेछ ।
- कार्यालयको स्वीकृत बजेटमा विनियोजन रकमले अपुग भएमा कुल स्वीकृत बजेटलाई छनोट भएका अनुदानयाहीहरूलाई दामासाहीले प्रोत्साहन रकम उपलब्ध गराईनेछ ।

८. सहुलियतपूर्ण कृषि कर्जा सम्बन्धी मापदण्ड तथा सञ्चालन प्रक्रिया:

(क) बैक छनोट गर्दा देहाय अनुसार मापदण्ड पालना गर्ने बैकहरूलाई प्रायमिकता दिनु पर्नेछ:-

- कृषि उत्पादन प्रणोधन, भण्डारण, बजार प्रवर्द्धन र मूल्य अभिवृद्धि सम्बद्ध कार्यहरूका साथि कृषि कर्जा उपलब्ध गराउने बैक

सर्विव

- नेपाल राष्ट्र चैकको निर्देशन अनुसार व्याज अनुदान प्रदान गरिने कृपि कर्जा अन्तर्गत वर्गीकरण गरेको चैक
- सरल व्याज दरमा कृपि कर्जा उपलब्ध गराउने चैक ।
- साना किसानहरूलाई समेत सरल तबरवाट सानो रकमको छूट उपलब्ध गराउने चैक ।
- सम्भव भएसम्म कर्जा सूचना शुल्क, कर्जा सुरक्षण शुल्क भन्दा बोहेक अन्य कुनैपनि प्रकारको थप सेवा शुल्क नलिने चैक
- प्रदेशका सबै जिल्ला तथा अधिकतम स्थानीय तहहरूमा सेवा उपलब्ध गराउन सक्ने चैक
- पौच लाख भन्दा सानो कृपि कर्जामा बिना धितो सामुहिक जमानीमा कृपि कर्जा उपलब्ध गराउने चैक
- कृपि व्यावसायिकरण तथा कृपि उपजको मूल्य अभिविद्मा महत्वपूर्ण योगदान गर्न सक्ने, कृपि कर्जाको पहुँच तुलनात्मकरूपमा कम भएको लेख, सरकारी अनुदानको पहुँच नपुगेको वा कम मात्रामा पुगेको हिमाली तथा पहाडी जिल्लामा सञ्चालित तुलनात्मक लाभ भएका कृपिजन्य उत्पादनसँग सम्बन्धित व्यवसाय प्रबढ्दन गर्न सक्ने कार्यका लागि छूट उपलब्ध गराउने चैक ।

(ख) चैक मार्फत कृपि कर्जामा व्याज अनुदान उपलब्ध गराउन मन्त्रालय र मातहत निकायले देहाय बमोजिमको कार्यहरू गर्नु पर्नेछ:-

मन्त्रालयले:-

- कृपि कर्जामा व्याज अनुदान उपलब्ध गराउन चैकहरू छुनोट गरी छुनोट भएका चैकहरूसँग सम्झौता गर्ने ।

मातहत कार्यालयहरूले:-

- मन्त्रालय मातहतका निर्देशनालय र जिल्लास्थित कार्यालयहरूमा सहुलियतपूर्ण कृपि कर्जा सहजीकरण डेस्क स्थापना गर्ने
- सहुलियतपूर्ण कृपि कर्जामा सहजीकरणका लागि व्यावसायिक योजना तयारीका लागि प्रणालीको विकास गर्ने
- सम्बन्धित कार्यालयले सहुलियतपूर्ण कृपि कर्जामा व्याज अनुदानका लागि पन्द्रह दिनको सूचना प्रकाशन गर्ने
- जिल्लास्थित कार्यालयहरूमा सहुलियतपूर्ण कृपि कर्जा लागि निवेदन दिने सेवायाहीहस्को प्राथिधिक र वित्तीय सम्भाव्यताका आधारमा उपयुक्त अनुदानग्राहीको जिल्लास्तर छुनोट समिति मार्फत छूटका लागि चैकहरूमा सिफारिस गरिदिने
- आफ्नो कार्यक्षेत्रमा कार्यालयबाट चैकहरूलाई सहुलियतपूर्ण कृपि कर्जाको सिफारिस गरी स्वीकृत भएका कृपि छूटको रकम सहितको विवरण तयार गरी व्याज अनुदानका लागि आपनो वार्षिक बजेटमा समावेश गरी नियमित रूपमा चैक मार्फत अनुदानग्राहीलाई व्याज उपलब्ध गराउने
- व्याज अनुदान प्राप्त गर्ने अनुदानग्राहीको नियमित अनुगमन गरी उपलब्ध गराएको व्याज अनुदानको विवरण चैमासिकरूपमा तयार गरी निर्देशनालय मार्फत मन्त्रालयमा पठाउने ।

(ग) सहुलियतपूर्ण कृपि कर्जामा व्याज अनुदानको सञ्चालन प्रक्रिया:-

- मन्त्रालयले कृपि कर्जा उपलब्ध गराउने चैक छुनोट गरी सूचना प्रकाशन गर्ने ।
- सम्बन्धित कार्यालयले कृपि कर्जा लागि सूचना प्रकाशन गरी निवेदन दिनेहरूको प्रस्तावित व्यवसायको अनुगमन गरी प्राथिधिक र वित्तीय सम्भाव्यताका आधारमा चैकलाई सहुलियतपूर्ण कृपि कर्जाका लागि व्यावसायिक योजना सहित चैकहरूलाई सिफारिस गरिदिने ।
- आफ्नो कार्यक्षेत्रमा रहेका चैकहरू मार्फत कार्यालयको सिफारिसमा स्वीकृत भएका कृपि कर्जाको व्याज अनुदान वापतको रकम वार्षिक बजेटमा समावेश गरी चैकहरू मार्फत अनुदानग्राहीहरूलाई उपलब्ध गराउने ।
- सहुलियतपूर्ण कृपि कर्जा स्वीकृतीको जिम्मेवारी सम्बन्धित चैक र अनुदानग्राहीको आपसी सहमतिमा हुनेछ ।

११. बातावरणीय प्रभाव मूल्यांकन: अनुदान कार्यक्रम सञ्चालन गर्दा यस मापदण्डमा उल्लेखित कार्यक्रमहरूमध्ये कुनै कार्यक्रम सञ्चालन गर्दा प्रचलित नियम कानुन वमोजिम बातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने भएमा त्वसको व्यवस्था अनुदानग्राही स्वयंले गर्नु पर्नेछ ।
१२. स्वर्च गर्न सकिने: कृपि व्यबसाय प्रवर्द्धन अनुदान ऐन, २०७५ र नियमावली, २०७८ वमोजिम स्वीकृत मापदण्ड अनुसार मन्त्रालय, निर्देशनालय र कार्यालयले उपलब्ध गराउने अनुदान रकम प्रचलित नियम अनुसार स्वर्च गर्न सकिनेछ ।
१३. सिफारिस गर्नु पर्ने: अनुदान उपलब्ध गराउन्दा स्वीकृत बजेट अनुसार विनियोजित बजेटको परिधि भित्र रहेर प्राविधिक कर्मचारीको सिफारिसको आधारमा अधिक मापदण्डको अधिकतम सिमा भित्र रहेर मात्र अनुदान उपलब्ध गराउनु पर्नेछ ।
१४. लागत अनुमान: अनुदान उपलब्ध गराउन्दा अनुदानग्राहीबाट प्राप्त अनुमानित लागत अनुमानको सम्बन्धित कार्यालयबाट भेरिकिकेशन गरेर मात्र अनुदान रकम एकिन गर्नु पर्नेछ ।
१५. अनुदानको सूचना: कार्यक्रमको प्रकृति अनुसार अनुदानको अधिकतम रकम अनुदानका लागि प्रकाशन हुने सूचनामा नै उल्लेख गर्नु पर्नेछ ।
१६. अनुगमन तथा मुल्यांकन: यस मापदण्ड वमोजिम भएको कार्यसम्पादनको अनुगमन तथा मुल्यांकन मन्त्रालय, निर्देशनालय र सम्बन्धित कार्यालयले गर्नेछ ।
१७. प्रचलित कानुन लागु हुने: यस मापदण्डमा उल्लेख भएका विषयका सम्बन्धमा यसे मापदण्ड वमोजिम र अन्य विषयहरू प्रचलित कानुन वमोजिम हुनेछ ।
१८. अनितम व्याख्या: यस मापदण्डको अनुसार द्विविधा उत्पन्न भएमा अनितम व्याख्या मन्त्रालयले गरे वमोजिम हुनेछ ।
१९. खारेजी र बचाउ: मन्त्रालयले आवश्यकता अनुसार यस मापदण्डमा संशोधन गर्न सक्नेछ ।

सचिव